



राजस्व सुधार कार्ययोजना

(Revenue Improvement Action Plan)

(२०८१/०८२ देखि २०८३/०८४)

अन्तिम प्रतिवेदन, २०८१



बोगटान फुडसील गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

चवरा चौतारा, डोटी

सुदूरपश्चिम प्रदेश, नेपाल

सहयोगी निकाय

सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान
पुन्ना, डोटी

प्राविधिक सहयोग

सोर्स नेपाल
डोटी

मन्तव्य कार्यकारी निर्देशक

दुईशब्द गापा अध्यक्ष

मन्तव्य गापा उपाध्यक्ष

मन्तव्य प्रप्रअ

बिषयसूची

परिच्छेद-एक: परिचय	८
१.१ पृष्ठभूमि.....	८
१.२ राजस्व सुधार योजनाको औचित्य	९
१.३ राजस्व सुधार योजनाले राखेको उद्देश्य	९
१.४ योजना तर्जुमा विधि वा प्रक्रिया	१०
१.५ योजनाका सीमाहरु	११
परिच्छेद-दुई: बोगटान फुड्सिल गाउँपालिकाको संक्षिप्त परिचय	१२
२.१ बोगटान फुड्सिल गाउँपालिकाको संक्षिप्त परिचय	१२
२.२ गाउँपालिकाको मानव संसाधनको अवस्था	१३
२.३ गाउँपालिकाको भौतिक सम्पत्तिको अवस्था	१४
परिच्छेद-तीन: स्थानीय तहको राजस्व अधिकार र आय सम्भावना	१४
३.१ स्थानीय तहको राजस्व अधिकार सम्बन्धी संवैधानिक तथा कानूनी व्यवस्था	१४
३.२ गाउँपालिकाको आन्तरिक आय परिचालनको वर्तमान अवस्था	१८
३.३ आन्तरिक राजस्व संकलनका प्रमुख क्षेत्र र सम्भावना विश्लेषण	२०
३.३.१ स्थानीय कर राजस्व	२०
३.३.२ गैरकर राजस्व	२५
परिच्छेद-चार: आय संकलनको संस्थागत क्षमता तथा संकलन अवस्था.....	३०
४.१ राजस्व परिचालन सम्बन्धी नीति	३०
४.२ आय संकलनको संस्थागत व्यवस्था	३१
४.३ गाउँपालिकाको आन्तरिक आय परिचालन	३२
४.४ राजस्व परिचालनमा रहेका सवालहरु	३७
परिच्छेद-पाँच: राजस्व सुधार कार्ययोजना	३८
५.१ गाउँपालिकाको राजस्व सुधार कार्ययोजना	३८
परिच्छेद-छ: आगामी तीन बर्षको आय प्रक्षेपण	४३
६.१ राजस्व सुधार कार्ययोजनाका आधारमा राजस्व प्रक्षेपण	४४
६.२ गाउँपालिकाको आगामी तीन आर्थिक बर्षको राजस्व प्रक्षेपण	४७
परिच्छेद-सात: अपेक्षित नतिजा	४९
परिच्छेद-आठ: अनुगमन तथा मूल्याङ्कन	५०

तालिकाहरु

१ बोगटान फुड्सिल गाउँपालिकाको प्रशासनिक विभाजन.....	१३
२ बोगटान फुड्सिल गाउँ कार्यपालिकाको दरबन्दी तेरिज.....	१३

३ गाउँपालिकाको आन्तरिक आय परिचालनको वर्तमान अवस्था.....	१८
४ सम्पत्ति तथा घरजग्गा कर.....	२०
५ भूमि कर (मालपोत)	२१
६ घर जग्गा बहाल कर	२२
७ विज्ञापन कर.....	२५
८ स्थानीय राजस्व परामर्श समितिको विवरण:.....	३१
९ आन्तरिक आय परिचालनको वर्तमान अवस्था:.....	३२
१० विगत ३ बर्षको आन्तरिक आय परिचालनको अवस्था.....	३५
११ राजस्व सुधार कार्ययोजना.....	३९
१२ आगामी आ.ब.का लागि राजस्व प्रक्षेपणका आधारहरू.....	४४
१३ चालु आ.ब.को प्रस्तावित आय र आगामी ३ बर्षको आन्तरिक आय क्षेपण.....	४६
१४ आगामी तिन आ.ब.को गाउँपालिकाको आय संरचना.....	४९
अनुसूचिहरू	४९
१ सन्दर्भ सामग्रीहरू	४९
२ तथ्याङ्क सूचना संकलनका लागि प्रयोग गरिएको फारम तथा सूची	५०
३ राजस्व सुधार कार्ययोजना अभिमुखीकरण र मस्यौदा प्रस्तुतिकरणका फोटोहरू.....	५८
४ अनुशिक्षणको प्रशुतिका सामग्रीहरू	६०
५ अभिमुखीकरण कार्यक्रम, सूचना संकलन, मस्यौदा प्रस्तुतिकरण र कापा बैठकको निर्णय पुस्तिका..	६१

परिच्छेद-एक: परिचय

१.१ पृष्ठभूमि

नेपालको संविधान धारा ५६ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने उल्लेख गरिएको छ । त्यसैगरी नेपालको राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले यस संविधान तथा कानून बमोजिम गर्ने छ । राज्यशक्तिको बाँडफाँट संविधानको धारा ५७ ले स्पष्टसँग संघ, प्रदेश र स्थानीयमा गरी दिएको छ । सोही धारामा संविधानको अनुसूची ८ मा स्थानीय तहका एकल अधिकारका क्षेत्रहरू तथा अनुसूची ९ मा संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सम्बन्धमा स्पष्ट उल्लेख गरिएको छ ।

यसको लागि स्थानीय नेतृत्वको विकास गरी स्थानीय शासन पद्धतिलाई सुदृढ गर्दै स्थानीय तहमा विधायिकी, कार्यकारिणी र न्यायिक पक्षलाई संस्थागत गर्न स्थानीय सरकार संचालन ऐन २०७४ कार्यान्वयनमा आएको छ । स्थानीय तहलाई स्वायत्त र उत्तरदायी बनाउनका लागि ऐनको परिच्छेद ९ अन्तर्गत गाउँपालिका तथा नगरपालिकाको वित्तीय अधिकार क्षेत्रको निश्चित गरिएको छ । आफ्नो अधिकार क्षेत्रभित्र आफैं स्रोत, साधन संकलन गरी व्यवस्थित योजना पद्धति अनुसार स्थानीय विकास निर्माणका कार्यहरू कार्यान्वयन गर्न स्थानीय तहहरू स्वतन्त्र रहेका छन् । यसको लागि स्थानीय तहलाई पर्याप्त स्रोत र साधनहरूको आवश्यकता पर्ने भएकोले आफ्नो क्षेत्रमा स्रोत साधन परिचालन गर्न वित्तीय अधिकार क्षेत्र किटानी गरिएको छ ।

कर, शुल्क, सेवा शुल्क र दस्तुरहरूमा तथा सिफारिस कार्य गर्नका लागि ऐनले विभिन्न अधिकार क्षेत्रहरू तोकिदिएको छ । स्थानीय तहले आफ्नो स्रोत संकलन र परिचालन गर्न एकीकृत सम्पत्ति कर (सम्पत्ति कर), घरजग्गा कर, भुमिकर/मालपोत, घरजग्गा बहाल कर, व्यवसाय कर, बहाल विटौरी शुल्क, पार्किङ शुल्क, जडीबुटी, कवाडी र जीवजन्तु तथा विभिन्न सेवाहरूमा सेवा शुल्क लगाउन सक्ने तथा ढुङ्गा गिट्टी, स्लेट, बालुवा, चुनढुङ्गा, दहतर बहतरको बिक्री शुल्क तोक्ने तथा संकलन गर्ने, सामुदायिक वनको आयबाट रोयल्टी प्राप्त गर्ने जस्ता अधिकार दिएको छ ।

ऐनले प्रदेश, गाउँपालिका/नगरपालिकाको बीच रहेका दोहोरो अधिकार क्षेत्रभित्रका वित्तीय अधिकार अन्तर्गत कर निर्धारण एवम् कर संकलन र बाँडफाँटबारे समेत प्रष्टता गरेको छ । यस्ता दोहोरो अधिकार क्षेत्रभित्रका करको दरहरू निर्धारण गर्दा कुनै निश्चित तहलाई तोकेको छ । जस्तै सवारी साधन करको दर निर्धारण र संकलन गर्ने जिम्मेवारी प्रदेशको हुने, घरजग्गा रजिष्ट्रेशन शुल्कको दर निर्धारण प्रदेशले गर्ने र सोको संकलन गाउँपालिका वा नगरपालिकाले गर्ने, मनोरञ्जन करको दर र संकलन प्रक्रिया प्रदेशले गर्ने र संकलन गाउँपालिका वा नगरपालिकाले गर्ने, पदयात्रा र पर्यटन शुल्कको दर प्रदेशले निर्धारण र संकलन गर्ने र नियमानुसार बाँडफाँट गर्ने गरी जिम्मेवारी तोकिएको छ । यसरी एक अर्का स्थानीय तहका बीच अन्तरसम्बन्धित स्रोत साधनहरूको उत्खनन एवम् परिचालन गर्न अन्तरनिर्भरता हुने भएकोले कसले के गर्ने भन्ने बारेमा अन्यौल नहुने गरी सामञ्जस्यता गर्ने प्रयास गरिएको छ । तसर्थ, स्थानीय तहहरूले स्थानीय तवरले सहयोग र समन्वय गरी स्रोत साधन संकलन र परिचालन प्रभावकारी रूपमा गर्न आवश्यक रहेको छ ।

स्थानीय सरकार संचालन ऐन २०७४ आउनु अगाडी स्थानीय निकायहरु स्थानीय स्वायत्त शासन ऐन २०५५ र नियमावली २०५६ अनुसार संचालन हुदै आएकोले त्यस अनुसार उठाई आएका कर, दस्तुर र सेवा शुल्कहरुलाई थप परिमार्जन सहित स्थानीय सरकार संचालन ऐन, २०७४ (२०७५/११/१९ को संशोधन सहित) आएकोले सो ऐनको आशय बमोजिम अब प्रत्येक स्थानीय तहले आफ्नो आन्तरिक आयको बारेमा सम्भाव्यता अध्ययन गर्ने र योजनाबद्ध तरिकाले आँकलन र परिचालन गर्ने जरुरी भएको छ ।

यस्तो अध्ययन कार्यले स्थानीय तहमा पहिचान नभएका वा परिचालन हुन बाँकी रहेका स्रोत साधनहरुको बारेमा सुझाव र पहिचान भएका स्रोतहरुको उचित व्यवस्थापन गरी आन्तरिक आय संकलन कार्यलाई प्रभावकारी रूपमा सम्पादन गर्ने सहयोगी योजना निर्माण गर्ने बोगटान फुड्सिल गाउँपालिका, डोटीले यो राजस्व सुधार कार्ययोजना तयार गरेको छ ।

१.२ राजस्व सुधार कार्ययोजनाको औचित्य

स्थानीय शासन पद्धतीलाई सुदृढ गरी स्थानीय तहमा विधायिकी, कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गरी स्थानीय सरकारको संचालन गर्नका लागि स्थानीय सरकार संचालन ऐन, २०७४ लागु भएको छ । यसको लागि स्थानीय तहले प्रचलित कानून बमोजिम आर्जन गर्ने स्रोत र वित्तीय हस्तान्तरणको माध्यमबाट प्राप्त गर्ने स्रोत समेतलाई आधार बनाई सम्बन्धित गाउँसभाबाट बजेट पारित गरी कार्यान्वयन गर्नु पर्नेछ । बजेट पारित गर्नका लागि स्थानीय स्रोत र साधन कति छ र कति सम्म परिचालन गर्न सकिन्छ भनि यसको लेखाजोखा र बिश्लेषण गरी आत्मनिर्भर बजेट तर्जुमा गर्नका लागि स्थानीय सम्भाव्यताको बिश्लेषण र प्रक्षेपण गर्नुपर्ने हुन्छ । ऐनको दफा ११, उपदफा (२), घ (१) मा गाउँपालिकाको काम, कर्तव्य र अधिकार अन्तर्गत संघीय कानून तथा प्रदेश कानूनको अधिनमा रही सम्पत्ति कर, घर बहाल कर, घरजग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क, दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भुमिकर(मालपोत) र मनोरञ्जन कर सम्बन्धी नीति, कानून, मापदण्ड कार्यान्वयन गर्न गाउँपालिकाले सत्य तथ्यमा आधारित भई आन्तरिक आयहरुको सम्भावनाका आधारमा बार्षिक बजेट अनुमान गरी प्रस्तुत गर्नुपर्ने र प्रत्येक वर्षका लागि आन्तरिक आयको अनुमान अनुसार बजेटको लक्ष्य बनाउने र आयका नयाँ स्रोतहरुको पहिचान तथा त्यसको परिचालनका उपायहरु खोजी गरी राजस्व संकलन कार्यलाई कानून सम्मत तथा न्यायोचित बनाउन तथा स्थानीय तहको जवाफदेहिता अभिवृद्धि गर्नका लागि यस प्रकारको अध्ययनले सहयोग पुऱ्याउन सक्ने र सबै स्थानीय तहहरुले आन्तरिक आम्दानीको सम्भाव्यता, प्रक्षेपण र सुधार योजना लागु गर्नुपर्ने व्यवस्था रहेको छ ।

१.३ राजस्व सुधार कार्ययोजनाले राखेको उद्देश्यहरु

बोगटान फुड्सिल गाउँपालिकाको आन्तरिक आयको विद्यमान अवस्था, आन्तरिक स्रोतको सम्भावना र विद्यमान समस्याहरुको विश्लेषण गरी सुधारका क्रियाकलाप पहिचान गर्ने र सोको आधारमा आगामी ३ वर्षको आय प्रक्षेपणमा गाउँपालिकालाई सहयोग पुऱ्याउनु नै यस कार्ययोजना तयारी गर्नुको मुलभूत उद्देश्य हो । यस कार्ययोजनाका विशिष्ट उद्देश्यहरु देहाय अनुसार रहेका छन्:

- गाउँपालिकाको आय अधिकार तथा राजस्व सुधार कार्ययोजना सम्बन्धमा अध्यक्ष, उपाध्यक्ष, कार्यपालिकाका सदस्यहरू, स्थानीय राजस्व परामर्श समितिका पदाधिकारीहरू, शाखा प्रमुखहरू, वडा सचिवहरू, राजस्व प्रशासनमा संलग्न कर्मचारीहरू, प्रमुख राजनीतिक दल तथा उद्योग वाणिज्य संघका प्रतिनिधि र वडास्तरका स्थानीय सरोकारवालाहरूलाई अभिमुखिकरण गर्ने ।
- शिर्षकगत रूपमा करका आधार तथा विगत तीन वर्षको आन्तरिक आयको अवस्थाको विश्लेषण गर्ने ।
- आन्तरिक आय बृद्धिको लागि आयका प्रमुख स्रोतहरूको सम्भावना र यथार्थ असुलीमा भएको फरकको पहिचान गर्ने ।
- राजस्व प्रशासनको संस्थागत व्यवस्था, आन्तरिक नियन्त्रण प्रणालीको विश्लेषण गर्ने ।
- गाउँपालिकाको आन्तरिक आय बृद्धिका सम्भावनाहरू पहिचान गरी आय प्रक्षेपण एवम् आय सुधार रणनीति सहितको राजस्व सुधार कार्ययोजना तयार गर्ने ।
- गाउँपालिकाको विद्यमान राजस्वका स्रोतहरूको अध्ययन तथा विश्लेषण गरी वर्तमान ऐनको प्रावधान अनुसारका सम्भावनाहरूको खोजी गर्नु ।
- गाउँपालिकाको विगत ३ वर्षको आन्तरिक आयको प्रवृत्ति विश्लेषण गर्नु ।
- आन्तरिक राजस्व वृद्धिका लागि गाउँपालिकाले गरेको प्रयास र लिएको नीति तथा विद्यमान समस्या र चुनौतिबारे विश्लेषण गर्नु ।
- गाउँपालिकास्तर र वडास्तरमा रहेका प्रमुख सम्भावनाहरूको बारेमा उजागर गर्नु ।
- विगत ३ वर्षको आन्तरिक राजस्व परिचालनको स्थिति र सम्भावित सम्भावनाहरूको आधारमा आगामी तीन वर्षहरूका लागि राजस्व सुधार कार्ययोजना तयार गर्नु ।

१.४ राजस्व सुधार कार्ययोजना तर्जुमा विधि वा प्रक्रिया

यो अध्ययन सञ्चालन गर्दा निम्नलिखित विधिहरू अवलम्बन गरिएको थियो ।

- नयाँ ऐन, कानून अनुसारका शिर्षकगत कर शुल्क तथा दस्तुर अन्तर्गतका विवरणहरू प्राप्त गर्न आवश्यक फर्म्याटहरू डिजाइन गरिएको,
- गाउँपालिकामा भएको रेकर्डहरू अध्ययन गरी प्राप्त सूचना तथा जानकारीहरू संकलन गरिएको,
- वडाका जनप्रतिनिधि, स्थानीय सरोकारवालाहरूसँग अन्तरक्रिया गरी वडामा रहेको राजस्व सम्बन्धी सूचना र प्रमुख सम्भावनाहरू बारे जानकारी लिइएको,
- प्राप्त सम्पूर्ण विवरण र जानकारीको आधारमा प्रस्तुत कार्ययोजना निर्माण गरिएको,
- राजस्व सुधार कार्ययोजना तर्जुमा सम्बन्धी दिग्दर्शनले मार्ग निर्देशित गरेका विभिन्न विधि तथा फारामहरूको प्रयोग गरिएको ।

प्रस्तुत कार्ययोजना निर्माण कार्य सम्पन्न गर्दा निम्न प्रक्रिया तथा चरणहरू पुरा गरिएको थियो ।

चरण १: गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्र.प्र.अ, वडाध्यक्ष, विषयगत शाखाका प्रमुख एवम् कर्मचारीहरूको छलफल ।

चरण २: अध्ययन कार्यदल गठन, राजस्व सुधार कार्ययोजनाको कार्यढाँचाबारे प्रस्तुति र वडास्तरमा आयोजना हुने कार्यक्रमको कार्यतालिका निर्माण तथा समन्वय,

- चरण ३: निर्धारित फर्म्याट अनुसार गाउँपालिकाबाट सूचना/जानकारी संग्रहको कार्यतालिका निर्माण,
 चरण ४: राजस्वसँग सम्बन्धित सरोकारवाला सहितको गाउँपालिकास्तरीय कार्यशाला गोष्ठी,
 चरण ५: वडास्तरमा अभिमुखीकरण सञ्चालन र सोबाट प्राप्त विवरण र गाउँपालिकामा रहेको रेकर्डहरूको तुलनात्मक विश्लेषण र परिमार्जन,
 चरण ६: मस्यौदा कार्ययोजना तयारी, प्रस्तुति (पुरावलोकन तथा सुझाव संकलन)
 चरण ७: अन्तिम कार्ययोजना पेश ।

१.५ राजस्व सुधार कार्ययोजनाको सीमाहरू

बोगटान फुडसिल गाउँपालिकाको राजस्व सुधार कार्ययोजनाको क्षेत्र व्यापक रहेको भएता पनि सीमित स्रोत साधन, पर्याप्त सूचनाको कमी, सीमित समयका कारण यस अध्ययन प्रतिवेदनका आफ्नै सीमाहरू रहेका छन्, जुन निम्नानुसार रहेका छन्:

- अध्ययन तथा विश्लेषण कार्यका लागि प्रमुख रूपमा कार्यालयको अभिलेख, दस्तावेज प्रतिवेदन तथा बिद्युतीय स्रोतहरूबाट प्राप्त तथ्याङ्क तथा सूचनाहरूलाई आधार लिइएको छ । यसका अतिरिक्त गाउँपालिकाका सम्बन्धित जनप्रतिनिधिहरू, वडाध्यक्षहरू, बिषयगतशाखाका प्रमुख एवम् कर्मचारीहरू तथा अन्य सरोकारवालाहरूसँग भएको छलफलका आधारमा सूचनाहरू समावेश गरिएको छ ।
- गाउँपालिकाका आन्तरिक आय तथा स्रोत परिचालन सम्बन्धी अध्ययनको लागि उपलब्ध गराइएको फाराम र वडातहमा अभिमुखीकरण कार्यक्रम संचालन गरी स्थानीय सरोकारवालाहरूको राय सुझाव र तथ्याङ्कहरू संकलन गरिएको छ ।
- केही ऐन, नियम तथा कानून समयमै बन्न नसकेको अवस्था लगायत अन्य विविध प्राविधिक कारणहरूले गर्दा गाउँपालिका पूर्ण रूपमा संस्थागत विकास हुन नसकेको अवस्था देखिन्छ । जसले गर्दा राजस्व सुधार कार्ययोजना निर्माण सम्बन्धी आवश्यक सूचना तथा तथ्यांकहरू प्रयाप्त मात्रामा प्राप्त हुन सकेन । यी विविध प्राविधिक समस्या र चुनौतीका कारणले अध्ययनलाई पूर्ण तथ्यपरक र परिणाममुखी बनाउन केही कमी भएको महशूस रह्यो ।
- पर्याप्त र भरपर्दो तथ्यांकमा आधारित अध्ययन हुन सकेमा अध्ययन त्यति नै बढी वस्तुपरक र वैज्ञानिक हुन जाने हुँदा यस गाउँपालिकाको राजस्व सुधार कार्ययोजनाको आवधिक रूपमा मूल्यांकन गरी थप तथ्याङ्कहरू सहित दस्तावेजलाई अद्यावधिक गर्ने अपेक्षा राखिएको छ ।

परिच्छेद-दुई: बोगटान फुडसिल गाउँपालिका चवराचौतारा, डोटीको संक्षिप्त परिचय

२.१ बोगटान फुडसिल गाउँपालिका डोटीको संक्षिप्त परिचय

२.१.१ संक्षिप्त परिचय:

नेपालको सुदूरपश्चिम प्रदेश सेती अञ्चलको डोटी जिल्लामा अवस्थित यस बोगटान फुडसिल गाउँपालिकाको ३००.२२ बर्ग कि.मि क्षेत्रफल रहेको छ भने यस गाउँपालिकाको पूर्वमा अछाम र सुर्खेत, पश्चिमतिर बडीकेदार गाउँपालिका, उत्तरमा के. आई. सिंह गाउँपालिका र दक्षिणमा सुर्खेत, वडीकेदार गाउँपालिका रहेका छन् । बोगटान गाउँपालिका २०७३ बैशाख ३ गते गाउँपालिका घोषणा गरिएको थियो । साविकका सिमचौर, केदारअखडा, कानाचौर, सातफरी, धिर्कामाण्डौं, गगुडा र चवराचौतारा गरी ७ वटा गाविस सम्मेलित अहिलेको यो विशाल बोगटान फुडसिल गाउँपालिका बनेको छ । बि.सं. २०७८ को जनगणना अनुसार यो पालिकामा कुल जनसंख्या १५,५४० रहेको छ ।

२.१.२ मुख्य पूर्वाधारको अवस्था:

सडक पूर्वाधार: सडक, बाटो र पुल: सुदूरपश्चिम प्रदेशको विपिनगर बोगटान दिपायल सडक अन्तरगत यस गाउँपालिकाको वडा नं ०१ सिमचौरको छेडा देखि सोही पालिकाको वडा नं ६ गगुडा सम्म करिब ५० किमि सडक विस्तार भएको छ । यस पालिकाको वडा नं १ देखि वडा नं ७ का सबै बस्तिहरूमा सडक संजाल विस्तार भएको छ । यहाँका जनताहरूलाई आवतजावतमा सजिलो भएको छ । १६ वटा झुलुङ्गे पुलहरू संचालनमा रहेका छन् भने १ वटा झुलुङ्गे पुल निर्माणाधिन अवस्थामा रहेको छ ।

बिजुली: यस गाउँपालिकामा उर्जाको क्षेत्र अन्तर्गत वडा नं ४ को पहिलो टुणागाढ २५ किलोवाट र दोस्रो टुणागाढ ३५ किलोवाट, वडा नं ७ को टुणागाढ किलोवाट, वडा नं ५ धिर्कामाण्डौंका समुदायले ११ किलोवाट लघुजल बिद्युत उत्पादन गरी उपभोग गर्दै आईरहेका छन् भने वडा नं १ सिमचौर, वडा नं २ केदारअखडा र वडा नं ३ कानाचौरका समुदायले उर्जाको रुपमा सोलारको प्रयोग गर्दैआरहेका छन् ।

। राष्ट्रिय जनगणना अनुसार कुल ३१६२ घरपरिवार संख्या मध्ये ५०.६ प्रतिशत घरपरिवारको बिजुली, ४६ प्रतिशत घरपरिवारको सोलार, ०.३ प्रतिशत घरपरिवारको मटिटेल, ०.१ प्रतिशत घर परिवारको बाँयोग्यास र अन्य ३.१ प्रतिशत घर परिवारको अन्य स्रोतमा पहुँच पुगेको अवस्था देखिन्छ

खानेपानी तथा सिंचाई: यस गाउँपालिकामा खानेपानीको आपूर्तिको अवस्थालाई विश्लेषण गर्दा राष्ट्रिय जनगणना, २०७८ अनुसार कुल ३१६२ घरपरिवारहरूको मध्ये २८.३ प्रतिशत घरपरिवारको खानेपानी धारा पाईप भित्र रहेको, ६० प्रतिशत घरपरिवारको घरपरिसर बाहिर रहेको, २.७ प्रतिशत घरपरिवारको कुवाको पानी, ७.७ प्रतिशत घर परिवारको मुलधारा, खोलाको पानीमा १.०८ प्रतिशत, बोटलको पानी ०.०३ प्रतिशत र ०.०५ प्रतिशत घर परिवारको पहुँच पुगेको अवस्था देखिन्छ । यस पालिकामा अनुमानित कुल ३० हजार हेक्टर मध्ये खेती योग्य जमिन १५ हजार हेक्टर, खेती गरिएको जमिन १२ हजार हेक्टर बाँझो जमिन ३ हजार, सिंचाई योग्य जमिन ७ हजार हेक्टर र पाखो वा असिंचित जमिन ५ हजार हेक्टर रहेको छ ।

आर्थिक अवस्था:

यस गाउँपालिकाको सिंचाईको अवस्थालाई हेर्दा गाउँपालिकाको कूल ३० हजार हेक्टर जमिन मध्ये खेतियोग्य १५ हजार हेक्टर जमीनको ५० प्रतिशत जमिनमा सिंचाई भईरहेको छ । यस गाउँपालिकाको सबै वडाहरु भित्र साना-साना खोला तथा मुहानहरुवाट सिंचाई गर्न कार्य भईरहेकोछ ।

तालिका नं १ बोगटान फुड्सिल गाउँपालिका डोटीको प्रशासनिक विभाजन

हाल कायम वडा	साविक गा.वि.स.	साविक वडा नं.	जनसंख्या		
			महिला	पुरुष	जम्मा
१	सिमचौर	१ देखि ९	१४४४	१४३८	२८८२
२	केदारअखडा	१ देखि ९	७९२	७१३	१५०५
३	कानाचौर	१ देखि ९	९१८	७७५	१६९३
४	सातफरी	१ देखि ९	१५५४	१३४३	२८९७
५	धिरामाण्डौ	१ देखि ९	९७७	८३९	१८१६
६	गगुडा	१ देखि ९	१३९९	१०४०	२४३९
७	चवराचौतारा	१ देखि ९	११९७	११११	२३०८
जम्मा			८२८१	७२५९	१५५४०

स्रोत: राष्ट्रिय जनगणना, २०७८

२.२ गाउँपालिकाको मानव संसाधनको अवस्था:

यस बोगटान फुड्सिल गाउँपालिका संचालनका लागि अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृत सहित १५ सदस्यीय कार्यपालिका रहेको छ । कर्मचारी तर्फ बि.सं. २०८१ साल जेठ मसान्त सम्ममा प्रमुख प्रशासकीय अधिकृत सहित कुल १६६ जना कर्मचारीहरु कार्यरत रहेको देखिन्छ । भने स्थायी तर्फ ७१ जना कर्मचारीहरु, करार तर्फ ८९ जना कर्मचारीहरु र दैनिक ज्यालादारीमा कुल ६ जना कर्मचारीहरु कार्यरत रहेको देखिन्छ । :

तालिका नं २ बोगटान फुड्सिल कार्यपालिकाको दरबन्दी तरेरिज:

अनुसूची

बोगटान गाउँपालिका, डोटी
गाउँ कार्यपालिकाको कार्यालयको दरबन्दी तरेरिज

क्र.सं.	पद	सह	श्रेणी	समूह	अपसमूह	स्वीकृत दरबन्दी	बन्य सेवाबाट छुट्यायेन हुने दरबन्दी	बर्दी दरबन्दी	कैमियत
१	प्रमुख प्रशासकीय अधिकृत	८ वौं	प्रशासन	सा.प्र.		१			
२	इन्जिनियर	७/८ वौं	इन्जि.	सिभिल		१		१	
३	अधिकृत	७/८ वौं	शिक्षा	शि.प्र.		१		१	
४	अधिकृत	७/८ वौं	प्रशासन	सेवा		१		१	
५	अधिकृत	६ वौं	प्रशासन	सा.प्र.		२		२	
६	आन्तरिक लेखापरीक्षक	५ वौं	प्रशासन	सेवा		१		१	
७	सहायक	५ वौं	प्रशासन	सा.प्र.		४		४	
८	कम्प्युटर अपरेटर	५ वौं	विभिन्न			१		१	
९	लेखा सहायक	५ वौं	प्रशासन	सेवा		१		१	
१०	प्रा.स.	५ वौं	शिक्षा	शि.प्र.		१		१	
११	हे.ज.	५/६ वौं	स्वास्थ्य	हे.ई.		१		१	
१२	सब-इन्जिनियर	५ वौं	इन्जि.	सिभिल		१		१	
१३	अ.सब.इन्जिनियर	चौथो	इन्जि.	सिभिल		१		१	
१४	स. महिला विकास निरीक्षक	चौथो	विभिन्न			१		१	
१५	छा.पा.स.दे.	चौथो/पाचौं	इन्जि.	सिभिल	स्थानीय	१		१	
कार्यालय तर्फ जम्मा						१९	०	१८	

वडा कार्यालय (७ वटा)							०	
१	सहायक	५ औं	प्रशासन	सा.प्र.	३		३	
२	सब-इन्जिनियर	५ औं	इन्जि.	सिभिल	३.१		३	
३	सहायक	चौथो	प्रशासन	सा.प्र.	४		४	
४	अ. सब-इन्जिनियर	चौथो	इन्जि.	सिभिल	४		४	
५								
वडा कार्यालय तर्फ जम्मा					१४	०	१४	
कुल जम्मा					३३	०	३३	

नोट : कुनै स्थानीय तहमा एउटी तहको कर्मचारी कार्यरत भएमा निजलाई स्वीकृत संगठन संरचनाअनुसारको गिर्ने चौथो तहमा कामकाज सञ्चालन सकिनेछ । त्यस्तो पदमा कार्यरत कर्मचारी जुनसुकै कारणबाट रिक्त भएमा सो पद स्वतः खारेज हुनेछ । संगठन संरचना भित्र नभएका सरसफाई, बमकल सञ्चालन, एम्बुलेन्स सञ्चालन, नगर प्रहरी जस्ता स्थायी कर्मचारीलाई हाल कार्यरत रहेको पदमा कामकाज सञ्चालन सकिनेछ र त्यस्ता पदमा कार्यरत कर्मचारी कुनै कारणबाट रिक्त भएमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार कामकाज गरिनु पर्नेछ । स्थानीय तहमा समावेस भएको खा.पा.स.ट. चौथो र पाँचौ कर्मचारीहरूलाई निजहरूको रोजिक योग्यता समेतको आधारमा सब-ई., अ.स.ई. वा प्रा.स. को पदमा कामकाज सञ्चालन सकिनेछ । यस बाहेक गाउँपालिकाको स्थानीय कर्मचारीहरूले गाउँपालिकाले खटाए योजनको काम गर्नु पर्ने छ । यस बरवन्दी भन्दा बाहेक गाउँपालिकाको स्थानीय कर्मचारीहरूले गाउँपालिकाले खटाए योजनको काम गर्नु पर्ने छ ।

वेपार
सिद्धिचरण
सचिव

२.३ गाउँपालिकाको भौतिक सम्पत्तिको अवस्था:

यस गाउँपालिकाको मुख्य भौतिक सम्पत्तिको रूपमा वडा नं ७को चवराचौतारामा गाउँकार्यपालिकाको प्रशासनिक भवन रहेको छ । ४ तले प्रशासनिक भवन निर्माणाधिन भैरहेको छ । त्यसै गरी सात वटै वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेका छन् ।

गाउँपालिकाको स्वामित्वमा रहेका औजार तथा उपकरणहरू तर्फ जेसिवि १ वटा, १ वटा पिकअप बोलेरो, मोटर साईकल २३ वटा र स्कुटर १ वटा रहेका छन् । ३ वटा एम्बुलेन्स मध्ये २ वटा संचालनमा रहेको छ । डेस्कटप कम्प्युटर १७, ल्याप टप ६४ वटा, प्रोजेक्टर १ वटा, दराज ५६ वटा, सिसि टिभि क्यामेरा ३० वटा, स्टिल दराज ४ वटा, कुर्ची २१० वटा र डिजिटल क्यामेरा १ वटा आदि रहेको छ ।

परिच्छेद-तीन: स्थानीय तहको राजस्व अधिकार र आय सम्भावना

यस परिच्छेदमा उपलब्ध कानुनी व्यवस्था अनुसार गाउँपालिकाको आन्तरिक आय परिचालनको सम्भाव्यतालाई शिर्षकगत रूपमा विस्तृत विश्लेषण गरिएको छ । यसबाट गाउँपालिकाको आन्तरिक आय परिचालनको विद्यमान अवस्था तथा सम्भावनाको विस्तृत विश्लेषण भई पहिचान गरिएको सवालहरूलाई राजस्व सुधार कार्ययोजनाले सम्बोधन गर्ने विश्वास लिइएको छ ।

३.१ स्थानीय तहको राजस्व अधिकार सम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्था

नेपालको संविधानले स्थानीय तहलाई निम्नानुसार राजस्व अधिकार प्रदान गरेको छ:

- सम्पत्ति कर
- घर बहाल कर
- घर जग्गा रजिष्ट्रेशन शुल्क
- सवारी साधन कर

- सेवा शुल्क दस्तुर
- पर्यटन शुल्क
- विज्ञापन कर
- व्यवसाय कर
- भूमीकर (मालपोत)
- मनोरञ्जन कर
- दण्ड जरिवाना

संघीय कानून (स्थानीय सरकार संचालन ऐन, २०७४) अनुसार स्थानीय तहलाई निम्नानुसार आय संकलन गर्ने अधिकार प्रदान गरेको छ :

(क) गाउँपालिका वा नगरपालिकाको एकल अधिकार:

अ) कर

- **सम्पत्ति कर:** आफ्नो क्षेत्रभित्रको घर र घरजग्गामा घर र सो घरले चर्चेको जग्गामा सम्पत्ति कर लगाई बाँकी जग्गा र घर नभएका अन्य जग्गामा भूमीकर(मालपोत) लगाउनु पर्ने । “घरले चर्चेको जग्गा” भन्नाले घरले ओगटेको जग्गाको क्षेत्रफल र अधिकतम सो क्षेत्रफल बराबरको थप जग्गासम्म पर्ने । (आर्थिक ऐन, २०७५ र केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको ऐन, २०७५ बाट संशोधित व्यवस्था)
- **भूमि कर(मालपोत):** आफ्नो क्षेत्रभित्रको जग्गामा त्यस्तो जग्गाको उपयोगका आधारमा लगाउने । तर, सम्पत्ति कर लगाएको अवस्थामा भूमिकर (मालपोत) लगाउन नपाइने । (आर्थिक विधेयक २०७५ बाट संशोधित व्यवस्था)
- **घर जग्गा बहाल कर:** कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, कारखाना, जग्गा वा पोखरी पूरै वा आंशिक तवरले बहालमा दिएकोमा ।
- **व्यवसाय कर:** पूँजीगत लगानी र आर्थिक कारोबारको आधारमा ।
- **सवारी कर:** टाँगा, रिक्सा, अटोरिक्सा, बिद्युतीय रिक्सामा ।
- **जडिबुटी, कवाडी र जीवजन्तु कर:** आफ्नो क्षेत्रभित्र ऊन, खोटो, जडीबुटी, बनकस (खर), कवाडी माल, जीवजन्तुको हाड, सीड, प्याँख, छालाको व्यवसायिक उपयोग गरे वापत ।

आ) शुल्क

- **बहाल बिटौरी शुल्क:** आफूले निर्माण, रेखदेख वा सञ्चालन गरेको हाट, बजार वा पसल वा सरकारी जग्गामा बनेका संरचनाको उपयोग वापत ।
- **पार्किङ शुल्क:** आफ्नो क्षेत्रभित्र कुनै सवारीलाई पार्किङ सेवा उपलब्ध गराए वापत ।

इ) सेवा शुल्क

- आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका केवलकार, ट्रेकिङ्ग, कायकिङ्ग, बञ्जी जम्प, जिपफ्लायर, प्याराग्लाइडिङ्ग आदि मनोरञ्जन तथा साहसी खेलकुद सम्बन्धी सेवा वा व्यवसायमा ।
- आफूले निर्माण, संचालन वा व्यवस्थापन गरेका स्थानीय पुर्वाधार वा उपलब्ध गराएको देहायका सेवामा (खानेपानी, बिजुली, धारा, अतिथिगृह, धर्मशाला, पुस्तकालय, सभागृह, फोहोरमैला व्यवस्थापन, सरसफाई, ढल निकास, सडक बत्ति, शौचालय, पार्क, पौडी पोखरी, व्यायमशाला,

पर्यटकीय स्थल, हाटबजार, पशु बधशाला, शवदाह गृह, धोबिघाट, सडक, बसपार्क, पुल आदि।)

अचल सम्पत्ति वा अन्य कुनै बिषयको मूल्यांकन सेवा शुल्क ।

- सिफारिस सम्बन्धी कुनै सेवा शुल्क ।

ई) दस्तुर

दर्ता, अनुमति तथा नवीकरण दस्तुर:

- एफ.एम. रेडियो संचालन, "घ" वर्गको निर्माण इजाजत पत्र, विद्यालय स्थापना, स्थानीयस्तरका व्यापारिक फर्म, सहकारी, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम, ट्युसन, कोचिङ, औषधि पसल, प्लटिङ्ग
- ढुङ्गा, गिट्टी, बालुवा, माटो, खरीढुङ्गा, स्लेटजस्ता वस्तुको सर्भेक्षण, उत्खनन तथा उपयोग
- नक्सा पास दस्तुर
- पञ्जीकरण व्यवस्थापन दस्तुर
- वडामार्फत गरिने सिफारिस तथा प्रमाणित दस्तुर

उ) बिक्री गर्न सक्ने (केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन २०७५ बाट संशोधित व्यवस्था)

- गाउँपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्रभित्र वातावरणीय प्रभाव मूल्यांकन तथा प्रारम्भिक वातावरणीय परीक्षणबाट तोकिएको परिमाणमा स्लेट, ढुङ्गा, गिट्टी, बालुवा एवं माटोजन्य वस्तुको बिक्री गर्न सक्ने ।
- गाउँपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्रभित्रको सार्वजनिक तथा ऐलानी जग्गामा रहेको काठ दाउरा, जराजुरी, दहतर बहतर आदिको बिक्री गर्न सक्ने ।
- यस्तो बिक्रीबाट प्राप्त रकम गाउँपालिका तथा नगरपालिकाको सञ्चित कोषमा जम्मा गर्नुपर्ने ।

ऊ) सामुदायिक वनबाट आय प्राप्त गर्न (केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७५बाट संशोधित व्यवस्था)

- सामुदायिक वन उपभोक्ता समितिले वन पैदावार बिक्री तथा उपयोग सम्बन्धी आफ्नो वार्षिक कार्ययोजना बनाई गाउँपालिका तथा नगरपालिकाबाट स्वीकृत गराउनु पर्ने,
- वन पैदावारको बिक्री वापत प्राप्त हुने रकमको दश प्रतिशत रकम सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको सञ्चित कोषमा जम्मा गर्नुपर्ने ।

(ख) प्रदेश तथा संघीय कानून अनुसार प्राप्त हुने (दफा ११ (४)):

- प्राकृतिक स्रोत, साधन र सेवा शुल्क रोयल्टी
- खनिज पदार्थको उत्खनन रोयल्टी
- सामुदायिक वनको संचालन व्यवस्थापनबाट प्राप्त रोयल्टी
- पानी घट्ट, कुलो पैनी जस्ता सेवाबाट प्राप्त रोयल्टी
- खानेपानी महशुल
- स्थानीय साना सतह तथा भूमिगत सिंचाई सेवा शुल्क
- स्थानीयस्तरमा जडिवुटी तथा गैरकाष्ठ वन पैदावार उत्पादन, संकलन, प्रशोधन र बजार व्यवस्थापन

- जनरल अस्पताल, नर्सिङ्ग होम, निदान केन्द्र र स्वास्थ्य संस्थाको दर्ता, संचालन अनुमति, स्थानीय सार्वजनिक यातायातको रूट अनुमति, नवीकरण
- इन्टरनेट सेवा, टेलीसेन्टर, केवल, तारविहिन टेलिभिजन प्रसारण अनुमति, नवीकरण
- स्थानीय तहका पत्रपत्रिकाको दर्ता

संघीय कानून (अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४) अनुसार स्थानीय तहलाई निम्नानुसार वित्तीय अधिकार प्रदान गरेको छ :

क) एकल कर प्रशासन सम्बन्धी व्यवस्था (आर्थिक ऐन २०७५ बाट संशोधित व्यवस्था)

- (क) सवारी साधन करको दर प्रदेशले लगाउने र उठाउने । तर टाँगा, रिक्सा, अटोरिक्सा र बिद्युतिय रिक्सामा सवारी साधन करको दर गाउँपालिका वा नगरपालिकाले लगाउने र उठाउने ।
- (ख) घरजग्गा रजिष्ट्रेशन शुल्कको दर प्रदेशले लगाउने र गाउँपालिका वा नगरपालिकाले उठाउने ।
- (ग) मनोरंजन करको दर प्रदेशले लगाउने र गाउँपालिका वा नगरपालिकाले उठाउने ।
- (घ) विज्ञापन करको दर गाउँपालिका वा नगरपालिकाले लगाउने र उठाउने (ख), (ग) र (घ) बमोजिमको करबाट उठेको रकममध्ये ६० प्रतिशत रकम गाउँपालिका वा नगरपालिकाको संचित कोषमा जम्मा गरी ४० प्रतिशत रकम मासिक रुपमा प्रदेश सञ्चित कोषमा जम्मा गर्नु पर्ने ।
- (ङ) प्रदेशले सवारी साधन करबाट उठेको रकम प्रदेश विभाज्य कोषमा जम्मा गर्नुपर्ने ।

- प्रदेश विभाज्य कोषमा जम्मा भएको रकम ६० प्रतिशत रकम प्रदेश सरकारलाई र ४० प्रतिशत स्थानीय तहलाई बाँडफाँड गरिने ।
- आयोगले निर्धारण गरेको आधार र ढाँचा बमोजिम प्रदेश सरकारले स्थानीय तहलाई बाँडफाँड गर्ने ।
- प्रदेशले मासिक रुपमा सम्बन्धित स्थानीय सञ्चित कोषमा जम्मा गर्नुपर्ने ।

ख) राजस्व बाँडफाँड

- नेपाल सरकारले संकलन गरेको मूल्य अभिवृद्धि कर र अन्तशुल्कबाट संकलन भएको रकमको १५ प्रतिशत स्थानीय विभाज्य कोषमा जम्मा हुने ।
- आयोगले निर्धारण गरेको आधार र ढाँचा बमोजिम बाँडफाँड हुने ।
- स्थानीय सञ्चित कोषमा मासिक रुपमा प्राप्त हुने ।
- प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको बाँडफाँड आयोगको सिफारिसमा प्राकृतिक स्रोतको उपयोगबाट प्रभावित हुने स्थानीय तहलाई २५ प्रतिशत प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी वार्षिक रुपमा प्राप्त हुने ।

ग) अनुदान

- वित्तीय समानीकरण अनुदान: खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा संघ र प्रदेशबाट प्राप्त हुने ।
- सशर्त अनुदान: कुनै योजना कार्यान्वयन गर्न आयोगले तोकेको आधारमा संघ र प्रदेशबाट प्राप्त हुने ।

- **समपूरक अनुदान:** पूर्वाधार विकास सम्बन्धी कुनै योजना कार्यान्वयन गर्न योजनाको कुल लागतको अनुपातका आधारमा संघ र प्रदेशबाट प्राप्त हुने ।
- **विशेष अनुदान:** कुनै खास उद्देश्य र योजनाको लागि संघ र प्रदेशबाट प्राप्त हुने बजेट

घ) वैदेशिक सहायता तथा आन्तरिक ऋण

- नेपाल सरकारको पूर्वस्वीकृति लिएर मात्र वैदेशिक अनुदान वा सहयोग लिन वा वैदेशिक अनुदान वा सहयोगमा योजना वा कार्यक्रम कार्यान्वयन गर्न गराउन सक्ने ।
- नेपाल सरकारको सहमति लिएर मात्र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सिफारिस गरेको सिमाभित्र आन्तरिक ऋण लिन सक्ने ।
- नेपाल सरकारसँग मनासिव कार्यका लागि ऋण लिन सक्ने उपरोक्त व्यवस्थाहरूले स्थानीय तहलाई प्राप्त हुन सक्ने आयका स्रोतहरूलाई व्याख्या गरेको छ । स्थानीय तहले कानून बमोजिम बाहेक आफ्नो अधिकार क्षेत्रमा कुनै कर लगाउन, उठाउन र ऋण लिन नपाउने व्यवस्था हुनुको साथै निम्न अनुसारका थप व्यवस्थाहरू रहेका छन् ।
- कर लगाउँदा राष्ट्रिय आर्थिक नीति, बस्तु तथा सेवाको ओसार पसार, पूँजी तथा श्रम बजार, छिमेकी प्रदेश तथा स्थानीय तहलाई प्रतिकूल असर नहुने गरी लगाउनु पर्ने ।
- **(संवैधानिक व्यवस्था) कर नलाग्ने:** कूटनीतिक नियोग, कूटनीतिज्ञ, वैदेशिक ऋण वा सहायताबाट संचालित परियोजनाबाट हुने पैठारी, सामुहिक वा संयुक्त आवाशको बिक्री नभएको स्टक, सामुहिक आवासको सार्वजनिक उपयोगको क्षेत्र । सेवा शुल्क असुली कार्य आफै वा व्यवस्थापन करार वा सार्वजनिक निजी साझेदारीबाट गर्न सक्ने ।

३.२ गाउँपालिकाको आन्तरिक आय परिचालनको वर्तमान अवस्था

माथि उल्लिखित राजस्व अधिकार सम्बन्धी कानूनी आधारमा यस बोगटान फुडसिल गाउँपालिका, चवराचौतारा, डोटीको सम्भाव्य आय शिर्षकहरूको परिचालनको अवस्था बिक्षेपण गरिएको छ । यस अन्तरगत गाउँपालिकामा सम्भावना भएका आय शिर्षकहरूको सम्भाव्यता संकलनको अवस्था तथा दरहरूको निर्धारणको अवस्थालाई देहाय बमोजिम पहिचान गरिएको छ ।

तालिका नं ३ गाउँपालिकाको आन्तरिक आय परिचालनको वर्तमान अवस्था

क्र.सं.	आयका शिर्षक	सम्भावना	दर निर्धारण	संकलन
क	कर तर्फ			
१	भूमि कर (मालपोत)	भएको	भएको	भएको
२	सम्पत्ति कर	भएको	भएको	भएको
३	सवारी कर (अटोरिक्सा)	नभएको	नभएको	नभएको
४	घर बहाल कर	भएको	भएको	भएको
५	ओखेटोपहारमा लाग्ने कर	नभएको	नभएको	नभएको
६	कृषि तथा पशुजन्य बस्तुको व्यवसायिक कारोबारमा लाग्ने कर	भएको	नभएको	नभएको

७	व्यवसाय कर	भएको	भएको	भएको
८	जडीबुटी, कवाडी र जीवजन्तु कर	भएको	नभएको	नभएको
९	बिज्ञापन कर	भएको	भएको	नभएको
ख	गैर कर			
१	स्लेट, ढुङ्गा, गिट्टी, बालुवा एवं माटो जस्तो बस्तुको बिक्री	भएको	भएको	नभएको
२	काठ, दाउरा, जराजुरी, दहतर बहतर बिक्री	भएको	नभएको	नभएको
३	सामुदायिक वन पैदावर बिक्री	भएको	नभएको	नभएको
४	नक्शापास दस्तुर	भएको	भएको	भएको
५	व्यक्तिगत घटना दर्ता शुल्क	भएको	भएको	भएको
६	बहाल विटोरी शुल्क	भएको	भएको	भएको
७	पार्किङ्ग शुल्क	भएको	नभएको	नभएको
८	फोहरमैला व्यवस्थापन शुल्क	भएको	नभएको	नभएको
९	स्थानीय खानेपानी महशुल	भएको	नभएको	नभएको
१०	स्थानीय लघुजल बिद्युत महशुल	भएको	नभएको	नभएको
११	मनोरञ्जन तथा साहसी खेलकुल सम्बन्धी सेवा तथा व्यवसायमा सेवा शुल्क	भएको	नभएको	नभएको
१२	निर्माण, संचालन र व्यवस्थापन गरेका स्थानीय पूर्वाधार तथा सेवामा सेवा शुल्क	भएको	नभएको	नभएको
१३	मूल्यांकन सेवा शुल्क	भएको	नभएको	नभएको
१४	दर्ता, अनुमति तथा नविकरण दस्तुर	भएको	भएको	भएको
१५	ढुङ्गा, गिट्टी, बालुवा, माटो, स्लेटजस्ता बस्तुको सर्भेक्षण उत्खनन तथा उपयोग शुल्क	भएको	नभएको	नभएको
१६	वडामार्फत गरिने सिफारिस तथा प्रमाणित दस्तुर	भएको	भएको	भएको
१७	दण्ड जरिमाना	भएको	भएको	नभएको

३.३ आन्तरिक राजस्व संकलनका प्रमुख क्षेत्र र सम्भावना विश्लेषण

३.३.१ स्थानीय कर राजस्व

(क) एकीकृत सम्पत्ति कर/घरजग्गा कर: (अनुसूची १)

हालको अवस्था: यस गाउँपालिकाको आर्थिक विधेयक, २०७९ राजपत्रमा प्रकाशित मिति २०७९/०३/१४ अनुसार गाउँपालिका क्षेत्र भित्र (साविकको सिमचौर, केदारअखडा, कानाचौर, सातफरी, धिर्कामाण्डौं, गगुडा र चवराचौतारा गाविस) मा अनुसूचि (१) बमोजिम एकीकृत सम्पत्ति कर/घरजग्गा कर लगाइने र असुल उपर गरिनेछ र एकीकृत सम्पत्ति कर गाउँपालिकाले निर्णय गरेको मिति देखि लागु हुनेछ भनेता पनि हाल सम्म सम्पत्ति कर संकलन हुने भनि अनुमान गरिएको देखिएन ।

तालिका नं ४ सम्पत्ति कर तथा घरजग्गा कर

क्रसं	विवरण	विस्तृत विवरण	करको दर	कैफियत
०१	पक्की घर	RCC ढलान	२०	
०२	पक्कि घर	माटो र ढुंगाले बनेको तर प्लाष्टर गरिएको	१५	
०३	कच्ची घर	माटो र ढुंगाले बनेको तर सिलेटले छाएको	१०	
०४	कच्ची घर	माटो र ढुंगाले बनेको तर जस्तापाताले छाएको	५	
०५	कच्ची घर	माटो र ढुंगाले बनेको तर खरले छाएको	५	

करको सम्भाव्यता: राष्ट्रिय जनगणना, २०७८ अनुसार यस गाउँपालिकाको कुल ३,१६२ घरधुरी रहेको छ । यहि संख्यालाई आधार मानेर सम्पत्ती करको अनुमान गर्न सकिन्छ । विद्यमान कानूनी व्यवस्थाले घर र घरले चर्चेको जग्गा र अधिकतम सो जग्गा बराबरको थप जग्गामा मात्र सम्पत्ति कर लाग्ने हुँदा उल्लेखित घरधुरी संख्या ३,१६२ घरधुरीलाई नै यस अध्ययनको प्रयोजनका लागि कुल सम्पत्ति करदाता संख्या कायम गरिएको छ । हालको सम्पत्ति करको दर हेर्दा प्रति करदाता रु २०० सम्पत्ति कर संकलन हुन सक्ने अनुमान गर्न सकिन्छ ।

तालिका नं ४.१ सम्पत्ति तथा घरजग्गा कर

प्रति करदाता उठ्न सक्ने अनुमानित औसत सम्पत्ति कर (रु)	२००/-
सम्पत्ति करदाता (संख्या)	३,१६२
समग्रमा उठ्न सक्ने कूल सम्पत्ति कर (रु)	६,३२,४००/-

सुधारका पक्षहरू: सबै करदाताहरूलाई करको दायरामा ल्याउन सम्पत्ति करलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउनु पर्ने । सम्पत्ति करका सम्बन्धमा गाउँपालिकाले सुधार गर्नुपर्ने बिषयहरू निम्नानुसार रहेको देखिन्छ:

गाउँपालिकाको आर्थिक ऐनमा हाल भएको सम्पत्ति कर सम्बन्धी प्रावधानलाई विद्यमान संघीय कानून बमोजिम हुने गरी परिमार्जन गर्ने ।

- गाउँपालिकाका सबै सम्भावित करदाताको लगत संकलन गरी घरको अभिलेख राख्ने।
- सम्पत्ति मूल्यांकन दर र सम्पत्ति करको दर पुनरावलोकन गरी यथार्थपरक बनाउने ।
- करको दायरामा नआएकालाई सूचनामूलक, जनचेतनामूलक तथा अन्य कार्यक्रमहरु मार्फत करको दायरामा ल्याउने ।
- सम्बन्धित करदाताको घरबाटो भएको वा नभएको हो भन्ने सहज तथ्यांक लिने ।
- सम्पत्ति कर र भूमि कर एकै पटक संकलन गर्ने व्यवस्था मिलाउने गरी नीतिगत निर्णय गर्ने ।

(ख) भूमि कर (मालपोत): (अनुसूची २)

हालको अवस्था: गाउँपालिकाको आर्थिक ऐन, २०७९ ले सम्पत्ति कर लगाउने भनी तोकिएको जग्गा बाहेकका अन्य जग्गामा भूमिकर लगाउने व्यवस्था गरेको छ । तर चालु आ.व.का लागि आर्थिक ऐनमा जग्गाको क्षेत्रफलका आधारमा मालपोतको दर निर्धारण गरिए अनुसार रु ७ लाख रकम संकलन हुने अनुमान गरिए पनि हाल सम्म रु ६८ हजार ३ सय ३२ रुपैया संकलन भएको छ ।

तालिका नं ५ भूमि कर

क्रसं	मालपोत कर	इकाइ	दर
०१	जग्गा रजिष्ट्रेशन शुल्क	एकमुष्ट	४.०० प्रतिशत
०२	अब्बल	५०० ब. मि	रु २०
०३	दोयम	५०० ब. मि	रु १५
०४	सिम	५०० ब. मि	रु १२
०५	चाहार	५०० ब. मि.	रु १०

करको सम्भाव्यता: गाउँपालिकामा भूमिकर लगाउन योग्य जग्गा र सोको करदाता सम्बन्धी यकीन तथ्यांक उपलब्ध नभएको हुँदा गाउँपालिकाको घरधुरी संख्या ३१६२ लाई आधारमानी यो करको सम्भाव्यता एकिन गरिएको छ । एक घरधुरीमा एकभन्दा बढी व्यक्तिसँग भूमिकर योग्य जग्गा हुन सक्ने र सबै जग्गा धनीले घर निर्माण गरी घडेरी मात्र राख्ने अवस्था समेतलाई ध्यानमा राखी कुल घरधुरी ३१६२ मा केहि थप समेत जम्मा ३२०० जना भूमिकरको अनुमानित करदाता रहेका छन् ।

तालिका नं ५.१ भूमि कर (मालपोत)

प्रति करदाता औसत भूमि कर (अनुमानित रु)	१७५/-
कूल भूमिकर करदाता संख्या (अनुमानित)	३२००
कूल सम्भाव्य भूमि कर (रु)	५,६०,०००/-

सुधारका पक्षहरु: गाउँपालिकामा भूमि तथा करदाता सम्बन्धी विस्तृत र यकीन तथ्यांक उपलब्ध छैन । यसकारण भूमि र करदाता सम्बन्धी विस्तृत र यकीन तथ्यांक संकलन र नियमित अद्यावधिकरणको व्यवस्था गर्नु भूमिकर सम्बन्धमा प्रमुख आवश्यकताको रुपमा रहेको देखिन्छ । थप सुधारका पक्षहरु देहाय अनुसार छन्:

- मालपोत कार्यालयबाट तथ्यांक संकलन गरेर अथवा मालपोत कार्यालयसँगको समन्वयमा भूमि सम्बन्धी यकीन र विस्तृत तथ्यांक कायम गर्ने,
- आर्थिक ऐनमा गरिएको व्यवस्था कार्यान्वयन गरी भूमि कर संकलन गर्ने ।
- ग्रामीण सडकहरुको नक्साङ्कन, नामाकरण र लगत कट्टाको व्यवस्था गर्ने ।
- आर्थिक ऐन परिमार्जन गरी भूमिकर र सम्पत्ति कर अनिवार्य रुपमा एकैपटक उठाइने कानुनी व्यवस्था गर्ने ।
- भूमिकर लाग्ने जग्गाको मूल्यांकनमा आवश्यकतानुसार परिमार्जन गर्ने ।

(ग) घरजग्गा बहाल कर: (अनुसूची ३)

हालको अवस्था: गाउँपालिकाले आर्थिक ऐन २०७९ मा उल्लेख गर्दै कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, जग्गा वा पोखरी पूरै वा आंशिक तवरले बहालमा दिएकोमा अनुसूची ३ बमोजिम घरजग्गा बहाल कर लगाइ आम्दानी गरेमा बार्षिक बहाल रकमको १० प्रतिशत कर असुल गर्ने व्यवस्था गरेको छ । गाउँपालिकाले प्रभावकारी रुपमा यो कर संकलन गर्न सकेको छैन । हालसम्म संस्थागत रुपमा बहालमा बस्ने संस्थाहरुले अन्य निकायको कानुनी प्रावधानका कारण नबुझाई नहुने भएको खण्डमा मात्र बुझाउने गरेको देखिन्छ ।

करको सम्भाव्यता: यस गाउँपालिका क्षेत्रमा करिब २५ वटा व्यक्तिगत तथा संस्थागत घर जग्गा बहाल करका करदाता भएको अनुमान गरिएको छ ।

तालिका नं ६ घरजग्गा बहाल कर (अनुसूची ३)

क्र. सं.	आयका आधारमा बहाल लिने करदाता	बहालमा भएको संख्या	औसत मासिक भाडा रकम	जम्मा बार्षिक भाडा असुली	प्रस्तावित करको दर	घर बहाल कर
		(क)	(ख)	(ग)	(घ)	(ङ)
		(क)	अनुमानित	कxखx१२	प्रतिशत	गxघ
१	व्यक्तिगत प्रयोजनमा भाडामा लगाएका भवनहरु	२३	१५००	४१४०००	१०	४१,४००
२	सरकारी वा संस्थागत प्रयोजनमा भाडामा लगाएका भवनहरु	२	२०००	४८,०००	१०	४,८००
जम्मा		२५	३५००	४६२०००	१०	४६२००

सुधारका पक्षहरु:

- बहालमा भएका घरजग्गाको लगत अद्यावधिक गर्ने ।
- घरजग्गा बहाल कर संकलन कार्यविधि निर्माण गर्ने ।
- आर्थिक ऐन वा कार्यविधिमा घरजग्गा बहाल कर नतिरेमा हुन सक्ने दण्ड सजाय सम्बन्धी स्पष्ट प्रावधान राख्ने ।

(घ) अन्य कर**घ.१ व्यवसाय कर: (अनुसूची ४)**

हालको अवस्था: यस गाउँपालिकाले आर्थिक ऐन, २०७९ अनुसार ५७ प्रकारका व्यवसायको आधारमा विभाजन गरी करको दर निर्धारण गरेको छ । चालु आर्थिक वर्षदेखि व्यवसाय करको दररेट निर्धारण गरेको भएता पनि व्यवसाय कर भने असुल भएको देखिदैन । चालु आ.ब.को जेठ मसान्त सम्ममा कुल २३१ वटा व्यवसायहरू जस्तै: खुद्रा पसल होटल सहित, सिलाई कटाई सेन्टर, सुनचाँदी गहना पसल, हेयर कटिङ्ग सेन्टर, मेडिकल पसल, कृषि तथा पशु फर्म आरन सुधार आदि मध्ये केही व्यवसायीहरूले मात्र दर्ता गरेका छन् भने अधिकांश व्यवसायहरू दर्ता र नविकरण भएको देखिदैन । व्यवसाय करका लागि रु ३० देखि १५ हजार सम्म कर उठाउने र साथै व्यवसाय नविकरणकालागि दर्ता शुल्कको आधारकम लाग्ने व्यहोरा उल्लेख गरेको देखियो ।

करको सम्भावना: यस गाउँपालिकाको बजार र बस्ति क्षेत्र (छिडिखान, केदाअखडा, धौलाबस्ती, कानाचौर, द्वारीगाउँ, मेल्टा, लोडेघाट, सातफरी, डौडा, सुन्तडी, कोलाखान, बोगटीगाउँ, बगर, मठघर, चनुकाँडा र चवराचौतारा)मा करिब कुल २३१ वटा व्यवसायहरू संचालन भएका छन् भने ती व्यवसायहरूलाई दर्ता/ नविकरण गर्ने र करको दायरामा ल्याउन सके व्यवसाय कर उठ्न सक्ने सम्भावना देखिन्छ ।

सुधारका पक्षहरू: गाउँपालिकाको व्यवसाय कर संकलनमा सुधार ल्याउनका लागि निम्न कार्यहरू गर्न आवश्यक देखिन्छ ।

- व्यवसायको लगत संकलन गरी व्यवसाय करको अभिलेखलाई सम्पत्ति करको अभिलेखसँग आबद्ध गर्ने ।
- गाउँपालिका क्षेत्रमा व्यवसाय गर्नको लागि गाउँ कार्यपालिकाबाट व्यवसाय संचालन इजाजत लिनुपर्ने व्यवस्था अनिवार्य गर्ने ।
- प्रभावकारी रूपमा व्यवसाय कर संकलनका लागि आन्तरिक राजस्व कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय तथा उद्योग बाणिज्य संघ आदि कार्यालयहरूसँग आवश्यक सहयोग र समन्वय गर्ने । जस्तै आन्तरिक राजस्व कार्यालयले व्यवसाय संचालनका लागि मूल्य अभिवृद्धि कर तथा स्थायी लेखा नम्बर दर्ता एवं नवीकरण गर्दा स्थानीय तहको व्यवसाय कर चुक्ता अनिवार्य गरिदिनेमा कर संकलन प्रभावकारी हुनेछ ।
- विगतको संकलन तथा छलफलका दौरानमा प्राप्त नतिजाका आधारमा हेर्दा जम्मा व्यवसायीलाई ठुला, मध्यम र साना करदाता मानी तीन तहमा वर्गिकरण गरी सम्भाव्यता एकीन गरिनु पर्ने ।
- व्यवसाय दर्ता प्रकृयासंगै बन्द भएका व्यवसायहरू नामसारी तथा खारेजी गर्ने कामलाई पनि तिब्रता दिने ।
- व्यवसाय दर्ता तथा नविकरण सम्बन्धी कार्यविधि बनाउनु पर्ने ।
- व्यवसायीलाई सम्मान तथा पुरस्कारको व्यवस्था समेत गर्नुपर्ने ।
- व्यवसाय कर संकलन टोली गठन गरी वर्षमा १ पटक कर संकलन अभियान संचालन गर्नुपर्ने ।

- गाउँपालिकाको पूँजीगत बजेटलाई उद्यम विकासमा केन्द्रित गरी स्थानीय उद्यम व्यवसायको प्रवर्द्धन गर्नुपर्ने ।
- साथै अनुदान संचालन सम्बन्धी कार्यविधि निर्माण गरी उद्यम विकास कार्यलाई दीगो र प्रभावकारी बनाउनु पर्ने ।

घ.२ जडिबुटी, कवाडी जीवजन्तु कर:

हालको अवस्था: स्थानीय सरकार संचालन ऐन लागु भए पछि यस शिर्षकबाट आय संकलन गर्ने अधिकार प्राप्त भएसँगै गाउँपालिकाले आर्थिक ऐनमा करका दरहरू निर्धारण गरेको छ । यस शिर्षकमा करका दर निर्धारण भएपनि हालसम्म खासै कर संकलन गरेको पाईदैन ।

करको सम्भावना: गाउँपालिकाले आफ्नो बजार क्षेत्रबाट कवाडी मालबस्तु संकलन गर्ने करका दर निर्धारण गरेको देखिएन । गाउँपालिकाले बस्तुको मूल्यको आधारमा कर निर्धारण गरेमा बार्षिक कर संकलन हुन सक्ने सम्भावना देखिन्छ । तथापी मरेका जीवजन्तु तथा जडिबुटी संकलन र बिक्री वितरणका सन्दर्भमा बिस्तृत जानकारी नभएकोले सोको सम्भावना गणना गरिएको छैन ।

सुधारका पक्षहरू: कवाडी, जडिबुटी र मरेको जीवजन्तुको कर संकलनमा सुधार ल्याउनका लागि निम्न बमोजिमका कार्यहरू गर्न आवश्यक देखिन्छ ।

- कवाडी, जडिबुटी र मरेको जीवजन्तुको कारोबार ईजाजत दस्तुर र करको दर निर्धारण गर्ने ।
- कवाडी, जडिबुटी र मरेको जीवजन्तुको व्यवसायिक कारोबार गर्नेलाई ईजाजत पत्र प्रदान गर्ने
- कारोबारको आधारमा कर संकलन गर्ने ।

घ. ३ साना सवारी कर:

हालको अवस्था: वर्तमान कानुनले गाउँपालिकालाई टाँगा, रिक्सा, अटो रिक्सा, ईरिक्साको दर्ता तथा नवीकरण तथा सवारी कर संकलन गर्ने अधिकार प्रदान गरेको छ । गाउँपालिकाले आर्थिक ऐनमा बार्षिक सवारी करको दर तथा साना सवारी साधनको दर्ता तथा नवीकरण दस्तुर निर्धारण गरेको छैन । हालसम्म गाउँपालिकाले यो शिर्षकबाट कुनै रकम असुल गरेको छैन भने चालु आ.व.का लागि समेत अनुमान गरेको छैन ।

करको सम्भावना: यस गाउँपालिकाले वडा भित्रका सडकहरूको स्तरोन्नती गरेमा साना सवारी साधन (दर्ता र नवीकरण) संचालन गरे वापत राजस्व संकलन हुन सक्ने सम्भावना देखिन्छ ।

सुधारका पक्षहरू: साना सवारीका साधन चल्ने सडक पूर्वाधार निर्माण गर्नु आवश्यक देखिन्छ ।

(ड) विज्ञापन कर: (अनुसूची ५)

हालको अवस्था: गाउँपालिकाले आफ्नो क्षेत्रका सडक, चोक, सार्वजनिक स्थलमा विज्ञापन, प्रचार प्रसार आदिका लागि राख्न दिने साइन बोर्ड, ग्लो बोर्ड स्टल आदिमा विज्ञापन कर लगाउन सक्नेछ । संघीय

कानून अनुसार यो प्रदेश सरकारसँग बाँडफाँड हुने कर हो । विज्ञापन करको दर निर्धारण तथा संकलन गाउँपालिकाले गरी संकलित रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई दिनु पर्दछ ।

विज्ञापन करका सन्दर्भमा गाउँपालिकाको सार्वजनिक स्थलमा विज्ञापन वा साईन बोर्ड राखे वापत एक मुष्ट रु १ हजार कर लिने व्यवस्था गरेको छ भने ठेक्का प्रक्रिया द्वारा विज्ञापन उठाउनका लागि देहायको दररेट निर्धारण गरी बार्षिक रुपमा कर उठाउने व्यवस्था गरे पनि हाल सम्म विज्ञापन कर संकलन हुन सकेको छैन ।

तालिका नं ७ विज्ञापन कर

क्र.सं.	विज्ञापन कर	दर रु
०१	होर्डिङ्ग बोर्ड प्रति वर्गफिट	७५
०२	भित्तेलेखन, सटरपेन्टिङ प्रति वर्गफिट	३०
०३	तुल यानर एक हप्ता सम्म	१००
०४	तुल व्यानर एक हप्ता भन्दा बढी एक महिना सम्म	२००
०५	पोल व्यानर एक हप्ताभन्दा बढी एक महिना सम्म	२००

करको सम्भावना: गाउँपालिका क्षेत्रमा हुने विज्ञापन सामग्री सम्बन्धी आवश्यक तथ्याङ्क वा विवरण तयार भए राजस्व संकलन हुने सम्भावना देखिन्छ ।

सुधारका पक्षहरू:

- विज्ञापनका सामग्री तथा प्रयोग भएका स्थानका सन्दर्भमा यथार्थ तथ्याङ्क संकलन गर्ने ।
- न्युनतम संकलन हुन सक्ने रकम यकिन गरी ठेक्का अंक निर्धारण गर्ने ।

(च) मनोरञ्जन कर:

हालको अवस्था: अन्तर सरकारी वित्त व्यवस्थापन (संशोधन सहित) ऐन, २०७४ को दफा (५)(घ) अनुसार गाउँपालिका क्षेत्र भित्र हुने मनोरञ्जन व्यवसाय सेवामा कर न्युनतम रु ५ देखि अधिकतम रु ३ हजार सम्मको दर लगाइने र असुल गर्ने र सोबाट संकलन भएको रकम ४० प्रतिशतले हुने रकम प्रदेश सरकारको संञ्चित कोषमा जम्मा गर्ने कानूनी प्रावधान रहेको छ ।

करको सम्भावना: यस गाउँपालिकाका क्षेत्रभित्र आयोजना हुने धार्मिक तथा व्यापारिक महोत्सवका अवसरमा हुन सक्ने मनोरञ्जनका गतिविधिहरूलाई मध्यनजर गरी मनोरञ्जन कर संकलन हुन सक्ने सम्भावना रहेको देखिन्छ ।

सुधारका पक्षहरू: स्थानीय युवा क्लब, धार्मिक संघ संगठन, उद्योग बाणिज्य संघ लगायत विभिन्न व्यक्ति तथा निकायसँग समन्वय र सहकार्य गर्नुपर्ने ।

३.३.२ गैर कर राजस्व:

बोगटान फुडसिल गाउँपालिकाको आन्तरिक राजस्वको महत्वपूर्ण स्रोत करको अलावा सेवा शुल्क, दस्तुर, बिक्रीबाट प्राप्त आय लगायतको गैरकर स्रोत पनि महत्वपूर्ण रहेको छ । यस

गाउँपालिकामा यस्ता गैर करका स्रोत परिचालनबाट पनि प्रसस्त साधन स्रोत परिचालन गर्न सकिने देखिन्छ ।

क. बिक्रीबाट प्राप्त

क.१ स्लेट, ढुंगा, गिट्टी, बालुवा तथा माटोजन्य बस्तु बिक्री:

हालको अवस्था: केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ ले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६२क. थप गरी गाउँपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्रभित्र वातावरणीय प्रभाव मूल्याङ्कन तथा प्रारम्भिक वातावरणीय परीक्षणबाट तोकिएको परिमाणमा स्लेट, ढुंगा, गिट्टी, बालुवा एवम् माटोजन्य वस्तु बिक्री गर्न सक्ने प्रावधान राखेको छ । स्थानीय सरकार संचालन ऐन, २०७४ मा भएको यस संशोधनसँगै संघीय कानूनमा स्रोत बाँडफाँटको अर्को स्पष्ट कानूनी व्यवस्था नभएसम्म यस शीर्षकको राजस्व गाउँपालिकाको एकल अधिकार क्षेत्रभित्र पर्ने देखिन्छ । साविकमा प्रारम्भिक वातावरणीय परीक्षणको मात्र व्यवस्था भएकोमा यस संशोधनसँगै वातावरणीय प्रभाव मूल्यांकनको समेत व्यवस्था भएको छ र आवश्यकता अनुसार यी दुई अध्ययनको सिफारिसका आधारमा स्थानीय तहले स्लेट, ढुंगा, गिट्टी, बालुवा एवम् माटोजन्य बस्तु बिक्री गर्न सक्ने कानूनी व्यवस्था रहेको छ । तथापी यस कर संकलनको सवालमा आर्थिक ऐन, २०७९ मा प्राकृतिक शुल्क उल्लेख भएको देखिदैन भने फुटकर पत्थर वापतको कर तोकिएको देखिन्छ ।

करको सम्भावना: यस गाउँपालिकाको क्षेत्रमा ठूला नदीमा सेती नदि, खोलामा ढुणागाढ हरेका छन् साथसाथै ढुंगा खानी, बालुवा, गिट्टी खानी, रातो माटो र कमेरो खानी पनि रहेका छन् । तथापी नदी, खोला र खानीको वातावरणीय अध्ययन भएका छैनन् । गाउँपालिकाले वातावरणीय अध्ययन गरी नदिजन्य र खानी जन्यपदार्थ बिक्री तथा निकासी गर्ने परिमाणको यकिन गर्नुपर्ने र आर्थिक ऐनमा दररेटको व्यवस्था गरी सोही बमोजिम यस्ता बस्तुहरु बिक्रीबाट कर संकलन हुने सम्भावना देखिन्छ ।

सुधारका पक्षहरु:

- गाउँपालिका क्षेत्रमा भएका सेती नदी र अन्य खोलाहरु रामघाट, ढुणाघाट र अन्य खोला आदिको प्रारम्भिक वातावरणीय परीक्षणका अतिरिक्त आवश्यक भए वातावरणीय प्रभाव मूल्यांकन समेत गर्ने,
- नदी तथा खोलाका जग्गा धनीहरुको समुह बनाई उनीहरुलाई परिचालन गरी शुल्क उठाउन सकिने,
- वातावरणीय अध्ययन प्रतिवेदनले सिफारिस गरेका मापदण्डभित्र रहेर उत्खनन गर्ने कार्य गराउन आवश्यक कार्यविधि तर्जुमा गर्ने,
- संकलन कार्यको नियमित रुपमा अनुगमन गरी अध्ययन प्रतिवेदनले सिफारिस गरेको मापदण्डभित्र मात्र रहेर उत्खनन हुने कार्य सुनिश्चित गर्ने,
- गाउँपालिकाले अर्थिक ऐनमा नियम विपरित गर्ने ठेकदारलाई कारबाही गर्ने र ठूलो परिमाणमा दण्ड जरिवाना गर्न सकिने प्रावधान समावेश गर्ने ।

क.२ सामुदायिक वनको वन पैदावार बिक्रीबाट प्राप्त हुने आय:

हालको अवस्था: राष्ट्रिय वनलाई सरकारद्वारा व्यवस्थित वन, वन संरक्षण क्षेत्र, सामुदायिक वन, साझेदारी वन, कबुलियती वन र धार्मिक वनको रूपमा व्यवस्थित गर्न र निजि, सार्वजनिक र शहरी वनको प्रवर्द्धन गर्दै वन्यजन्तु, वातावरण, जलाधार एवं जैविक विविधताको संरक्षण, सम्बर्द्धन र सदुपयोग गरी राष्ट्रिय समृद्धिमा योगदान गर्ने कुरा वन ऐन, २०७६ को प्रस्तावनामा उल्लेख गरिएको छ ।

स्थानीय सरकार संचालन ऐनमा समेत स्थानीयस्तरमा सामुदायिक, ग्रामिण तथा शहरी वन, धार्मिक, कबुलियती र साझेदारी वनको संरक्षण, सम्बर्द्धन, उपयोग, अनुगमन र नियमन तथा वन उपभोक्ता समितिको व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारलाई दिएको छ ।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ६२ ख.मा देहाय बमोजिमको व्यवस्था गरेको छ:

- सामुदायिक वन उपभोक्ता समितिले वन पैदावार बिक्री तथा उपयोग सम्बन्धी आफ्नो बार्षिक कार्ययोजना बनाई गाउँपालिकाबाट स्वीकृत गराउनु पर्नेछ ।
- वन पैदावरको बिक्री वापत प्राप्त हुने रकमको दश प्रतिशत सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको सञ्चित कोषमा जम्मा गर्नुपर्नेछ ।

यस पालिकामा रहेका कुल ३५ वटा सामुदायिक वन मध्ये साहारा सामुदायिक वन ४ नं सातफरीले मात्र यस आबमा रु २५ हजार रोयल्टी उठाएको पाईयो भने खोर सामुदायिक वन वडा नं ५ र वडा नं ४ को समुदायको संयुक्त साझेदारीमा संचालन भएको पाइयो ।

करको सम्भावना: सामुदायिक वनको सन्दर्भमा यस गाउँपालिकाको क्षेत्र भित्र रहेका कुल ३५ वटा सामुदायिक वन रहेको छ । यस पालिकाको सामुदायिक वनमा विभिन्न किसिमका जडिबुटीहरूमा जस्तै: समयजरा, सत्तु, टिमुर, बोझो, दालचिनि, चैतेफुल, गुर्जो, लोक्ता/अल्लो/बडु, कुरिलो, झ्याउ, खोटो, दाउन, अमला, हरोडो, बरोडो, कालीबासी/कालोअसुरो र कुमकुम आदी पाईन्छ । उक्त सामुदायिक वनहरूको बार्षिक कार्ययोजना गाउँपालिकाले स्वीकृत गर्ने व्यवस्था भए अनुसार राजस्व संकलनमा बृद्धि हुन सक्ने सम्भावना देखिन्छ ।

सुधारका पक्षहरू:

- गाउँपालिका क्षेत्रभित्र रहेका सामुदायिक वन उपभोक्ता समितिहरूसँग समन्वय गरी यस सम्बन्धी छलफल गर्ने,
- सामुदायिक वन तथा वन पैदावार सम्बन्धी अभिलेख संकलन गर्ने,
- सामुदायिक वन पैदावार बिक्री तथा उपयोग सम्बन्धी बार्षिक कार्ययोजना गाउँपालिकाबाट स्वीकृत गर्ने व्यवस्था मिलाउने,
- आय संकलन सम्बन्धी प्रावधान आर्थिक ऐनमा समावेश गर्ने ।

ख. बहाल विटौरी शुल्क: (अनुसूची ६)

हालको अवस्था: गाउँपालिकाको आर्थिक ऐनमा आफ्नो क्षेत्रभित्र आफुले निर्माण, रेखदेख वा सञ्चालन गरेको अस्थायी टहरा, छापा, पसल, आवाश, हाटबजार, मेला, जात्रा र सरकारी जग्गामा बनेका संरचनाको उपयोग गरेवापत बहाल विटौरी शुल्क लगाउने र असुल उपर गर्ने कानुनी व्यवस्था रहेको छ । आर्थिक ऐन, २०७९ अनुसार गाउँपालिकाले आफैँ छाप्रो तथा टहरा निर्माण गरेको हकमा मासिक रु ५ सय देखि

रु २ हजार सम्म र व्यक्ति आफैले अस्थायी छाप्रो तथा टहरा निर्माण गरेकोमा प्रति वर्गफिट रु ५ का दरले उठाउने दररेट निर्धारण गरेता पनि हाल सम्म बहाल विटौरी वापतको शुल्क संकलन भएको देखिदैन ।

करको सम्भावना: यस पालिकाको क्षेत्राधिकारभित्र ऐलानी तथा पर्ति जग्गाहरूमा गाउँका बस्तिहरू रहेका छन् । हाल गाउँपालिकाले त्यस्ता स्थानमा बनेका संरचनाहरूलाई समेत बहाल विटौरी शुल्कको दायरामा ल्याउने प्रयास गरियो भने पालिकाको आय आर्जन हुन सक्ने सम्भावना देखिन्छ ।

सुधारका पक्षहरू:

- ऐलानी तथा पर्ति जग्गाहरूमा बनेका संरचनाहरूको अभिलेख राखी बहाल विटौरी शुल्कको अभिलेख राख्ने,
- हाल सम्म दर्ता कायम नभएका ऐलानी जग्गाको अभिलेख राखी बहाल विटौरी शुल्क लिन सक्ने सम्भावनाको अध्ययन गरी कार्यान्वयन गर्ने,

ग. पार्किङ शुल्क:

हालको अवस्था: स्थानीय सरकार संचालन ऐन, २०७४ दफा ११ को उपदफा (२) को क (२) (घ) स्थानीय बजार तथा पार्किङस्थलको रेखदेख र व्यवस्थापनका आधारमा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र कुनै सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराए वापत पार्किङ शुल्क लगाइने र असुल उपर गरिने कानूनी व्यवस्था रहेको छ ।

शुल्कको सम्भावना: यस गाउँपालिकाको क्षेत्रभित्र पर्ने विपिनगर-बोगटान-दिपायल सडकमार्गको स्तरोन्नतीका कार्य तिब्र गतिमा भइरहेको हुँदा यस बोगटान क्षेत्रका जनताहरूले समेत निजि सवारी साधन खरिद गर्ने र त्यसको प्रयोग गर्ने दर बढ्दो देखिएकाले मुख्य बजारक्षेत्रमा पार्किङ पूर्वाधारको व्यवस्था गरेमा पार्किङ शुल्क करको दायरामा आउन सक्ने सम्भावना देखिन्छ ।

सुधारका पक्षहरू: पार्किङ सेवा सुविधा मार्फत गाउँक्षेत्रको सुन्दरता कायम राख्दै, सवारी साधनलाई व्यवस्थित गरी गाउँवासीहरूलाई सुविधा प्रदान गर्न देहायका कार्य गर्नु पर्ने देखिन्छ:

- गाउँपालिकाको मुख्य बजारक्षेत्रमा पार्किङ पूर्वाधारको विकास गर्ने,
- आर्थिक ऐन संशोधन गरी सवारी साधन वर्गिकरण गरी सोही अनुसार शुल्क निर्धारण गर्ने ।

घ. नक्सा पास दस्तुर:

हालको अवस्था: स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ७, दफा २७ ले कसैले पनि गाउँपालिका वा नगरपालिकाबाट नक्सा पास नगराई भवन निर्माण गर्नु हुँदैन भन्ने कानूनी व्यवस्था गरेको छ । गत आ.ब.मा कुल जम्मा २ वटा घरको नक्शा पास भएको थियो । भने हाल सम्म कुनै पनि व्यक्ति वा निकायले नक्सा पास गराइ भवन बनाएको देखिदैन ।

दस्तुरको सम्भावना: यस गाउँपालिकाको क्षेत्रभित्र दिन प्रति दिन नयाँ भवन बनाउने कार्य विस्तारै विस्तारै शुरुवात हुँदै गरेको देखिन्छ भने नयाँ भवन निर्माण हुने र पुराना वा बनि सकेका अधिकांश भवनहरू नक्शा पासको दायरामा आउन सक्ने सम्भावना देखिन्छ ।

सुधारका पक्षहरू:

- आर्थिक ऐन, २०७९ लाई संशोधन गरी नक्शा पास शुल्क थप गर्ने ।
- नक्शापासको लागि स्थानीय भवन निर्माण संहिता कार्यविधि निर्माण गरी कार्यान्वयन गर्ने वा राष्ट्रिय भवन निर्माण संहिता अनुसार भवन निर्माण भए नभएको निरन्तर अनुगमन गर्ने ।
- घरको तल्ला, बनोट तथा किसिमका आधारमा दस्तुरको दर निर्धारण गरी आर्थिक ऐन २०७९ मा समावेश गर्ने ।

ड. सिफारिस तथा प्रमाणित दस्तुर: (अनुसूची ७)

हालको अवस्था: आर्थिक ऐन, २०७९ मार्फत निर्धारण गरे अनुसार गाउँपालिकाका सबै वडाहरूले विभिन्न किसिमका सिफारिस तथा प्रमाणित दस्तुर उठाउने गरेको पाइयो । आर्थिक ऐन अनुसार सेवा शुल्क दर न्यूनतम रु १० देखि अधिकतम रु २ हजार सम्म निर्धारण गरेको छ र अपाङ्गता, अस्थायी बसोबास, छात्रवृत्ति, विपन्न असहाय र स्वास्थ्य उपचार सिफारिस र दैविक प्रकोप प्रमाणित दस्तुर निशुल्क प्रदान गर्ने व्यवस्था रहेको पाइयो । भने यस सिफारिस तथा प्रमाणित शिर्षकबाट चालु आ.व. २०८०/०८१ को जेठ मसान्त सम्ममा १ लाख ५२ हजार ४ सय ५६ रुपैयाँ राजस्व असुल भएको देखिन्छ ।

दस्तुरको सम्भावना: आर्थिक ऐन, २०७९ अनुसार उल्लेख गरिएका सेवा शुल्कहरू जस्तै सेवा शुल्क न्यूनतम रु १० देखि अधिकतम रु २ हजार सम्म, उद्योग तथा व्यवसाय दर्ताको लागि गरिने सिफारिस दस्तुर रु ५सय देखि १ हजार ५ सय सम्म, घ वर्गको निर्माण व्यवसायको सेवा शुल्क रु २ हजार सम्म, घरबाटो भए नभएको प्रमाणित रु २ सय सम्म, आय स्रोत प्रमाणित स्वदेशको प्रयोजनको हकमा रु १ सय सम्म, विमा तथा लघुवित्त संस्था सिफारिस दस्तुर रु १ सय देखि १ हजार सम्म यसका साथसाथै आर्थिक ऐनमा भएका व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन हुनसके ठूलो मात्रामा आन्तरिक राजस्व संकलन हुने सम्भावना देखिन्छ ।

सुधारका पक्षहरू:

- सिफारिस वा प्रमाणित गर्नुपूर्व दस्तुर तिरे नतिरेको एकीन गर्ने ।
- दस्तुर नबुझाए सम्म सम्बन्धित अधिकारीले सिफारिस वा प्रमाणित नगर्ने ।
- वडाबाट संकलित दस्तुरहरूको शिर्षक सहितको विवरण तयार गर्ने ।
- सम्पत्ति कर बुझाएको छैन एकिन गरी बुझाएको भए मात्र सिफारिस वा प्रमाणित गर्ने ।
- वडाबाट संकलित दस्तुरहरूको मासिक रूपमा वडाको बैठकमा राखी छलफल गर्ने र सार्वजनिकका लागि सूचना पाटीमा टाँस गरी गर्ने ।

च. पर्यटन शुल्क:

हालको अवस्था: तीनै तहका सरकारको साझा अधिकार भित्र पर्ने यो पर्यटन शुल्क यस गाउँपालिकाले आफ्नो क्षेत्रभित्र प्रवेश गर्ने पर्यटकहरूबाट गाउँ कार्यपालिकाले तोके बमोजिमको दरमा पर्यटन शुल्क लगाइने र असुलउपर गरिने कानुनी प्रावधान उल्लेख गरिएको छ । तर सो शिर्षकबाट राजस्व संकलन गर्ने अनुमान गरेको देखिदैन ।

शुल्कको सम्भावना: यस गाउँपालिकाको क्षेत्रभित्र रहेको वडा नं ३ र २ मा रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थलहरू जस्तै साना केदार र त्रिवेणी धाम (सेती नदि र कर्णाली नदि) रहेको हुँदा सो क्षेत्रको पर्यटकीय क्षेत्रको विकासका लागि संघ, प्रदेश र पालिकाको समन्वय र सहकार्यमा लगानीको वातावरण सृजना गर्न सके आन्तरिक राजस्व संकलनमा ठूलो योगदान पुग्न सक्ने सम्भावना देखिन्छ ।

सुधारका पक्षहरू:

- धार्मिक एवम् पर्यटकीय क्षेत्र विकासका लागि कार्यविधि निर्माण गर्नुपर्ने ।
- स्थानीय तथा राष्ट्रिय पत्रपत्रिका र सामुदायिक एफ.एम. रेडियोबाट प्रसार प्रसार गर्नु पर्ने ।
- संघ, प्रदेश र जिल्ला स्थित स्थानीय तहहरूसँग समन्वय र सहकार्य गर्नुपर्ने ।

परिच्छेद-चार: आय संकलनको संस्थागत क्षमता तथा संकलन अवस्था

यस परिच्छेदमा गाउँपालिकाले राजस्व परिचालनमा गरेका प्रयासहरू तथा आय संकलनको अवस्थालाई संक्षिप्त व्याख्या गरिएको छ । यसबाट गाउँपालिकाको आय संकलनको लागि संस्थागत क्षमतामा सुधार गर्नुपर्ने कार्यहरू पहिचान गर्न सहयोग पुग्ने छ ।

४.१ राजस्व परिचालन सम्बन्धी नीति

- १ करदाताको कर तिर्ने क्षमताको आधारमा करको दर निर्धारण गरी सबै करदातालाई करको दायरामा ल्याइनेछ ।
- २ निर्धारित समयभित्र कर बुझाउने करदातालाई केही प्रतिशत कर छुट दिने नीतिलाई थप प्रभावकारी बनाउँदै लगिनेछ ।
- ३ करदाता सचेतना कार्यक्रम सञ्चालन गरी गाउँपालिका र करदाता बीचको सम्बन्धलाई थप सुदृढ बनाउने नीति लिइनेछ ।
- ४ राजस्व प्रशासनलाई पारदर्शी, जवाफदेही एवम् राजस्व चुहावटको शुन्य सहनशिलता सुनिश्चित गर्ने नीति लिइनेछ ।
- ५ स्थानीय उद्योग तथा व्यवसाय प्रवर्द्धन र रोजगारी सिर्जनामा योगदान पुर्याउने किसिमको कर नीति अबलम्बन गरिनेछ ।
- ६ कर तथा सेवा शुल्कबाट प्राप्त राजस्वलाई सार्वजनिक सेवा र विकास निर्माणका क्षेत्रमा लगानी गरिने छ ।

आन्तरिक राजस्व परिचालन सम्बन्धमा उल्लेखित नीतिहरू कार्यान्वयनका लागि गाउँपालिकाद्वारा देहाय अनुसारका रणनीतिहरू अवलम्बन गरिनेछ :

- १ संस्थागत घरबहाल करलाई व्यवसाय करसँग आवद्ध गरी उठाउने र व्यक्तिगत रुपमा बहालकरबाट आयआर्जन गरेका करदाताहरूलाई सम्पत्ति करसँग आवद्ध गरी असुली गरिनेछ ।
- २ राजस्व परामर्श समितिलाई थप प्रभावकारी बनाउने र राजस्व शाखालाई प्रविधियुक्त र थप जनशक्ति सहित सुदृढीकरण गरिने छ ।

- ३ करदाताहरूसँग निरन्तर अन्तरक्रिया र संवाद गरी समयमा कर तिर्न उत्प्रेरित गरिनेछ । गाउँपालिकाका पदाधिकारी तथा पालिकाक्षेत्र भित्रघर तथा जग्गा भएका कर्मचारीहरूले आर्थिक वर्षको शुभारम्भ मै कर तिरी सबै नागरिकलाई कर तिर्न उत्प्रेरणा गर्ने गराइनेछ ।
- ४ कर, शुल्क, सेवा शुल्क आदिको दर तथा दायरा निर्धारण गर्दा निजी क्षेत्र तथा सरोकारवाला हरूको सहभागिता जुटाइनेछ । कर संकलनमा यथासम्भव सरकारी, निजी क्षेत्र, उपभोक्ता समिति, एवम् सहकारी संस्थासँग सहकार्य गरिनेछ ।
- ५ व्यवसायीहरूले अनलाईन मार्फत आन्तरिक राजस्व कार्यालयमा बुझाउँदै आएको करलाई गाउँपालिकालाई बुझाउनुपर्ने करसँग समेत आवद्ध गरिनेछ ।
- ६ कर सम्बन्धी सूचनाहरूमा नागरिकहरूको पहुँच पुऱ्याई राजस्व प्रशासनलाई पारदर्शी गराइनेछ।
- ७ राजस्वको स्रोत बृद्धि गर्न सघाउ पुऱ्याउने पूँजीगत लगानीका आयोजनाहरूमा लगानी बृद्धि गर्दै लगिनेछ ।

४.२ आय संकलनको संस्थागत व्यवस्था

बोगटान फुडसिल गाउँपालिकाको राजस्व संकलन सम्बन्धी संस्थागत व्यवस्था देहायानुसार रहेको छः

- १) गाउँपालिकामा राजस्व परामर्श समितिले आवश्यकता अनुसार बैठक गर्ने करका दर, दायरा सम्बन्धमा शीर्षकगत छलफल गरी स्वीकृतिका लागि गाउँसभामा पेश गर्ने गरेको छ ।
- २) हालको लागि लेखाशाखा प्रमुख राजस्व फोकल पर्सनको रूपमा रहेका छन् तर राजस्व शाखा नै खडा नभएको ।
- ३) ३ नं वडा कार्यालय कानाचौर मा मात्र वडा सचिव रहेको छ भने अन्य वडामा प्राविधिकहरूले वडासचिवको जिम्मेवारी सम्हाल्दै आईरहेका छन् ।
- ४) कार्यरत कर्मचारीहरूका लागि आवश्यकता अनुसार तालिम तथा अभिमुखीकरण कमि रहेको देखिन्छ ।
- ५) स्थानीय तहको राजस्व प्रशासन र व्यवस्थापन सम्बन्धी बिषयमा विशिष्टीकृत तालिम, अध्ययन, अवलोकन भ्रमण लगायत क्षमता विकासका क्रियाकलापहरू कमै मात्र भएको देखिन्छ ।

यस गाउँपालिकामा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६५ अनुसार गाउँपालिका उपाध्यक्ष को संयोजकत्वमा राजस्व सम्बन्धी बिषयमा परामर्शका लागि छ सदस्यीय स्थानीय राजस्व परामर्श समिति गठन गरिएको छ ।

तालिका नं ८ स्थानीय राजस्व परामर्श समितिको विवरणः

क्र.सं.	समितिका पदाधिकारीहरू	पद	समितिमा जिम्मेवारी	सम्पर्क नं
१	बिष्णा देवि बम	उपाध्यक्ष	संयोजक	९८४८४०८४७०
२	भरत बहादुर चन्द	प्रमुख प्रशासकीय अधिकृत	सदस्य	९८५८४७७०७६
३	राम बहादुर बोहरा	वडा अध्यक्ष	सदस्य	९८६९५०९०४१
४	बिष्णा देवि शाही	कार्यपालिका सदस्य	सदस्य	

५	डम्बर सिंह बम	उद्योग बाणिज्य संघ	सदस्य	
६	मिन बहादुर चन्द	लेखापाल	सदस्य सचिव	९८६८८७००४९

यस समितिले समय-समयमा बैठक गर्ने तथा राजस्व सम्बन्धी नीति तथा कानूनको तर्जुमा गर्ने राजस्वका स्रोत, दायरा र दर समेतको विश्लेषण गरी गाउँपालिकामा सिफारिस गर्ने लगायत समितिका काम, कर्तव्य र अधिकार क्षेत्रभित्रका कामहरू गर्दै आएको छ । समितिको बैठक बसी गाउँपालिकाले चालु आ.व. २०८०/०८१ मा लगाउने विभिन्न कर तथा गैर करहरूको दररेटको सम्बन्धमा शीर्षकगत रुपमा छलफल गरी स्वीकृतिका लागि गाउँसभामा पेश गर्ने निर्णय गरेको थियो ।

४.३ गाउँपालिकाको आन्तरिक आय परिचालनको वर्तमान अवस्था:

गाउँपालिकाले प्रचलित संघीय कानून, प्रादेशिक कानून तथा स्थानीय कानूनको अधिनमा रहेर स्थानीय राजस्व संकलन गरेको छ । संघीयताको अभ्यासमा लामो अनुभव नभइसकेको अवस्थामा स्थानीयस्तरमा उपलब्ध साधन श्रोत तथा स्थानीय बासिन्दाको कर तिर्ने हैसियत बृद्धि भइ नसकेको अवस्थाले गर्दा कुल आयको तुलनामा आन्तरिक आय अत्यन्त न्युन देखिन्छ ।

तालिका नं. ९ आन्तरिक आय परिचालनको वर्तमान अवस्था:

हजारमा

राजस्व संकेत	राजस्व शीर्षक	विगत तीन आ.ब.को यथार्थ आय			चालु आ.ब. को	
		२०७७/०७८	२०७८/०७९	२०७९/०८०	जेठ मसान्त सम्मको यथार्थ	प्रस्तावित आय
११३१३	सम्पत्ति कर	०	०	०	०	०
११३१४	भूमि कर (मालपोत)	७९३	६२८	५४८	६८.३३	७००
११३१७	बहाल कर	२५	३१४	१६	१२	२०
११३२१	घरबहाल कर	०	०	०	०	०
११३२२	बहाल बिटौरी शुल्क	०	०	०	०	०
११४५१	सवारी साधन कर (साना सवारी दर्ता, बार्षिक सवारी कर)	०	०	०	०	०
११४७२	बिज्ञापन कर	०	०	०	०	०
११६१३	व्यवसाय रजिष्ट्रेशन दस्तुर	०	०	०	०	०
११६१४	रेडियो एफएम संचालन दस्तुर	०	०	०	०	०
११६३१	कृषि तथा पशुजन्य बस्तुको व्यवसायिक	०	०	०	०	०

	कारोबारमा लाग्ने कर					
११६३२	ओखेटोपहारमा लाग्ने कर	०	०	०	०	०
११६९१	अन्य कर	०	०	००	३.२	१४०
१४१५१	सरकारी सम्पत्तिको बहालबाट प्राप्त आय	०	०	५४५	४०५.०४	१३००
१४२११	कृषि उत्पादनको बिक्रीबाट प्राप्त रकम	०	०	०	०	०
१४२१२	सरकारी सम्पत्तिको बिक्रीबाट प्राप्त रकम	०	०	०	०	०
१४२१३	अन्य बिक्रीबाट प्राप्त रकम	०	०	०	०	०
१४२१९	अन्य सेवा शुल्क	०	०	०	०	०
१४२२१	न्यायिक दस्तुर	०	०	०	०	०
१४२२३	शिक्षा क्षेत्रको आम्दानी	०	०	०	०	०
१४२२४	परीक्षा शुल्क	२	०	३	१२	२०
१४२२९	अन्य प्रशासनिक सेवा शुल्क	०	०	०	०	०
१४२४१	पार्किङ्ग शुल्क	०	०	०	०	०
१४२४२	नक्शापास दस्तुर	०	०	०	०	०
१४२४३	सिफारिस दस्तुर	४४९	५०५	४४५	१५२.४९	४००
१४२४४	व्यक्तिगत घटना दर्ता दस्तुर	२२५	१५१	१५०	६१.८२	१५०
१४२४५	नाता प्रमाणित दस्तुर	०	०	०	०	०
१४२४९	अन्य दस्तुर	७२६	८१८	००	००	००
१४२५३	व्यवसाय रजिष्ट्रेशन दस्तुर	०	०	०	९५	२५०
१४३११	न्यायिक दण्ड, जरिवाना र जफत	०	०	०	०	२०
१४३१२	प्रशासनिक दण्ड, जरिवाना तथा जफत	०	०	०	०	०
१४५११	बिमा दावी प्राप्ति	०	०	०	०	०
१५५२९	अन्य राजस्व (विविध आय)	०	०	१५	०	०

१४६११	व्यवसाय कर	२३	०	५०	०	०
१५१११	बेरुजु	०	०	०	३२९.२२	१,००
जम्मा		२४,२३	२४,१६	१७,७२	११,३९,०७	१८,३०

स्रोत: बोगटान फुड्सिल गाउँपालिका, आर्थिक प्रशासन शाखा

प्रस्तुत तालिकामा विद्यमान कानुनी प्रावधान अनुसार स्थानीय सरकारले लिन पाउने कर तथा गैरकरहरूको आधारभूत अवस्था शीर्षकगत रूपमा प्रस्तुत गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार उपरोक्त तालिकामा उल्लेखित करका शीर्षकहरू मध्ये ५ देखि ८ वटा शीर्षकमा कर संकलन भएको देखिन्छ । अधिकांश राजस्व शीर्षकमा सम्भावना भएको र दररेट निर्धारण भएकोमा पनि राजस्व संकलन भएको देखिँदैन ।


तालिका नं १० विगत ३ बर्षको आन्तरिक आय र कुल आय परिचालनको अवस्था

हजारमा

क्रसं	आय शिर्षक	गत ३ आर्थिक बर्षको कुल आन्तरिक आय विवरण				
		२०७७/०७८	२०७८/०७९	२०७९/०८०	२०८०/०८१ अनुमानित आय	२०८०/०८१ जेठ २७ गते सम्मको यथार्थ आय
१	आन्तरिक आय	२४,५८	२४,१८	१८,७०	३१,००	११,३९.
२	सघीय सरकार	२८,१७,११	२८,६०,४१	२८,५५,९०	३१,६४,६१	२८,४३,२०.७८
	१३३११ वित्तीय समानीकरण अनुदान	८,१०	८,४१,००	८,२१,४०	७,९८,००	५,९१,३९.७८
	१३३१२ सशर्त अनुदान चालु	१९,४०,६४	१५,४०,०३	१६,६४,४५	२०,२७,६१	२०,१८,१६
	१३३१३ सशर्त अनुदान पूँजीगत	०	४,५०,३८	३,५७,९५	१,६४,००	१,४४,००
	१३३१४ बिशेष अनुदान चालु	५५,६४	०	०	०	००
	१३३१५ बिशेष अनुदान पूँजीगत	०	०	१२,०८	६०,००	१९,२०
	१३३१६ समपुरक अनुदान चालु	१०,८२	०	०	०	००
	१३३१७ समपुरक अनुदान पूँजीगत	०	२८,९८	०	१,१५,००	७०,४५
३	प्रदेश सरकार	२,१६,५८	१,०४,३०	७०,८२	१,११,५१	६५,५७.२५
	१३३११ वित्तीय समानीकरण अनुदान	६९५५	५७०१	५९,९१	६३,०१	४७,२५.७५
	१३३१२ सशर्त अनुदान चालु	५६०३	०	१०,९१	५,५०	४१२.५
	१३३१३ सशर्त अनुदान पूँजीगत	०	०	०	४३,००	१४,१९
	१३३१४ बिशेष अनुदान चालु	४२७९	०	०	०	००
	१३३१५ बिशेष अनुदान पूँजीगत	०	४७२९	०	०	००
	१३३१६ समपुरक अनुदान चालु	४७,९०	०	०	०	००
	१३३१७ समपुरक अनुदान पूँजीगत	०	०	०	०	००

	१३३१८ अन्य अनुदान चालु	३०	०	०	०	००
४	राजस्व बाँडफाँडबाट प्राप्त आय	६,५९,१८	७,५७,८०	७,९२,६१	९५५४३.४	४,९२,६२.५६
	११४११ बाँडफाँडबाट प्राप्त हुने मूल्य अभिवृद्धिकर	६,३५,२८	५५०४८	७७१९१	९,२३,६१.०६	४,६४,९९.५
	११४२१ बाँडफाँड भई प्राप्त हुने अन्तशुल्क	०	१८५०५	०	०	००
	११४५६ बाँडफाँडबाट प्राप्त हुने सवारी साधन कर	२३,८९	२२२५	२०६९	२८,४८	२४,२८.७१
	१४१५३ बाँडफाँडबाट प्राप्त हुने वन रोयल्टी	०	०	०	३,३४.३३	३,३४.३३
५	दायित्व	३,४५,७६	२,३६,०८	३,१०,७३	१,६३,५१	१,६३,५१
६	जनसहभागीता	०	०	०	०	००
	कुल आय	१७,३७,४५	३८,५०,९९	३७,३८,०३	४४,२६,०६	३५,७६,३१
	कुल आयमा आन्तरिक आयको हिस्सा (प्रतिशतमा)	१.१०	०.५९	०.४६	०.७	०.३

विगत ३ वर्षको आन्तरिक आय र कुल आय परिचालनको अवस्था:



४.४ राजस्व परिचालनमा रहेका सवालहरू

यस गाउँपालिकाले राजस्व अधिकार क्षेत्रभित्रका केही सम्भावनाहरू उपयोगमा ल्याएको भएता पनि अन्य धेरैजसो शीर्षकहरूमा राजस्व संकलन गर्न बाँकी रहेको छ । समग्रमा यस पालिकाको राजस्व परिचालनको क्षेत्रमा निम्नानुसारका प्रमुख सवालहरू विद्यमान रहेको देखिन्छ:

(क) आन्तरिक आय परिचालन नीति तथा कार्यविधि:

गाउँपालिकाले आय परिचालन सम्बन्धी सम्पत्ति व्यवस्थापन, घरबहाल, नदीजन्य पदार्थ निकासी, सामुदायिक वन, धार्मिक तथा पर्यटकीय स्थल, स्लेट खानी, जडिबुटी संरक्षण निकासी पैठारी, बाँस निगालोको सामाग्री उत्पादन र सिलाई कटाई तथा हाते होजियारी लगायत अन्य विभिन्न क्षेत्रहरूमा समेत कार्यविधि तयार गरी वडा समितिहरूलाई समेत उपलब्ध गराउनु पर्दछ । यसमा आय संकलन गर्ने तरिका, प्रतिवेदन बुझाउने ढाँचा, नगद दाखिला सम्बन्धी व्यवस्था, अनुगमन जस्ता बिषयस्तु पर्दछन् ।

(ख) राजस्व प्रशासनका लागि उपयुक्त संगठन निर्माण तथा क्षमता विकास:

राजस्व संकलन कार्यलाई प्रभावकारी तथा पारदर्शी बनाउन यस सम्बन्धी छुट्टै कार्यविधिहरू, आवश्यक जनशक्ति, कार्यस्थल तथा आवश्यक उपकरण सहितको कार्यवातावरण हुनु आवश्यक छ । राजस्व शाखा तथा वडास्तरमा पर्याप्त कर्मचारी एवम् दक्ष प्रविधिक नभएको कारण राजस्व संकलन कार्यलाई हातेबिल तथा म्यानुअल विधि प्रयोग गर्दैआईरहेको छ । गाउँपालिकाले लेखाशाखा प्रमुखलाई स्थानीय राजस्व परामर्श समितिको सदस्य सचिवको दोहोरो जिम्मेवारी दिइएको पाईयो ।

वडा कार्यालय मार्फत राजस्व संकलन गर्ने कार्यमा वडा नं ३ कानाचौरमा मात्र वडा सचिवले गर्दै आईरहेको अवस्था छ भने अन्य बाँकी वडाहरूमा कृषि तथा पशु प्राविधिकहरूले वडा सचिव र शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै आईरहका छन् ।

(ग) तथ्याङ्क संकलन तथा नियमित अद्यावधिकरणको पद्धति स्थापना:

हाल गाउँपालिकामा सम्पत्ति कर, भूमि कर (मालपोत), व्यवसाय कर तथा अन्य कर र गैरकर बुझाउने करदाताको संख्या के कति छ भन्ने यकीन तथ्यांक छैन । एकातिर बिलिङ पद्धतिलाई कम्प्युटरमा आधारित बनाउनुपर्ने देखिन्छ भने अर्कातिर सबै करदाताको लगत संकलन गर्नुपर्ने आवश्यकता रहेको छ । पूर्णरूपमा कम्प्युटरमा आधारित बिलिङ गर्ने परिपाटी भए मात्र कुन शीर्षकमा कर तिर्ने कति करदाता छन् भन्ने यकीन साथ तुरुन्त भन्न सकिने स्थिति रहन्छ र करदाताको लगत संकलन पश्चात् करको दायरामा आउन बाँकी करदाताको संख्याका बारेमा पनि आँकलन गर्न सकिन्छ ।

(घ) राजस्व दर निर्धारण तथा प्रचार प्रसार:

गाउँपालिकाले हालको कानुनी व्यवस्था अनुसार राजस्व संकलनका लागि दर निर्धारण गर्दा सरोकारवाला व्यक्ति तथा संघ संस्थाहरूसँग पर्याप्त छलफल भई गाउँसभाबाट स्वीकृत भएको आर्थिक ऐनलाई जनस्तरसम्म प्रचार प्रसार गर्ने सवालमा कमी भएको देखिन्छ । जसको फलस्वरूप विगत आर्थिक वर्षको लक्ष्यानुरूपको राजस्व संकलन नभएको देखिन्छ । जस अनुसार गाउँपालिकाले आर्थिक ऐन अनुसार नागरिक वडा पत्रलाई अद्यावधिक गरी करदाता शिक्षा संचालन, व्यवसाय दर्ता र कर संकलन शिविर संचालनमा पर्याप्त ध्यान दिनुपर्ने देखिन्छ ।

परिच्छेद-पाँच: राजस्व सुधार कार्ययोजना

पालिकास्तरीय र वडागत रूपमा सूचना विश्लेषण तथा सहभागितामूलक विधिबाट तयार पारिएको गाउँपालिकाको राजस्व सुधार कार्ययोजना, २०८१ प्रस्तुत गरिएको छ । यस कार्ययोजनालाई कार्यपालिकाबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याउने विश्वास लिइएको छ ।

५.१ गाउँपालिकाको राजस्व सुधार कार्ययोजना

बोगटान फुड्सिल गाउँपालिका डोटीको राजस्व सुधार कार्ययोजना तयारीका सन्दर्भमा सर्वप्रथम प्रारम्भिक कार्यशाला सञ्चालन गरिएको थियो । उक्त कार्यशालामा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्यहरू (वडाध्यक्षहरू), वडा सचिवहरू, शाखाका प्रमुखहरू, स्थानीय सरोकारवाला लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यशालामा सहभागीहरू चारवटा समूहमा बसी समूह अभ्यास गरी राजस्व सुधारको मस्यौदा कार्ययोजना तयारी तथा प्रस्तुती गरिएको थियो । गाउँपालिकाको टीम र स्वतन्त्र विज्ञद्वारा संकलित सूचना तथा विश्लेषणबाट आएका नतिजाहरूलाई समेत समावेश गरी गाउँपालिकाको राजस्व सुधार कार्ययोजना तल तालिका बमोजिम तयार गरिएको छ ।

तालिका नं ११ राजस्व सुधार कार्ययोजना

सुधारका लागि गर्नुपर्ने कार्यहरू	लक्ष्य	समयावधि	जिम्मेवारी
क राजस्वका स्रोतहरूको परिचालन तथा दर निर्धारणमा सुधार			
भूमिकर मालपोत			
मालपोत कार्यालयबाट जग्गाको अभिलेख प्राप्त गर्ने ।	प्राप्त अभिलेख नियमित अद्यावधिक गर्ने र भूमिकरको दर निर्धारण गर्ने ।	२०८२ जेष्ठ मसान्त सम्म	नापी शाखा
वडागत रुपमा सम्पूर्ण जग्गाको अभिलेख राख्ने र नियमित रुपमा अद्यावधिक गर्ने ।			रा.प.स. राजस्व शाखा
जग्गाको पुनर्वर्गिकरण गरी मुल्याङ्कनको आधारमा बैज्ञानिक बनाउने ।			मालपोत
जग्गाको मुल्यको आधारमा मालपोत तथा भुमिकरको दर निर्धारण गर्ने ।			मालपोत
विद्यमान कानून अनुरूप मालपोत संकलन गर्ने ।			वडा कार्यालय
सम्पत्ति कर			
हालको एकीकृत व्यवस्थामा रहेको करदाताको अभिलेख अनुसार सम्पत्ति करको करदाता पहिचान गर्ने ।	सम्पत्ति कर सम्बन्धी कार्यविधि तयारी गरी मालपोत र सम्पत्ति कर एकै पटक लिन सकिने व्यवस्था गर्ने ।	०८१ पौष मसान्त सम्म	राजस्व शाखा,
सम्पत्ति कर व्यवस्थापन कार्यविधि तयार गर्ने ।			राजस्व परामर्श समिति
सम्पत्ति करको दर (संरचना र सोले चर्चेको जग्गा मात्रको मूल्याङ्कन गरी) निर्धारण गरी आर्थिक ऐनमा व्यवस्था गर्ने ।			राजस्व परामर्श समिति
सम्पत्ति कर सम्बन्धी जनचेतना शिविर संचालन गर्ने			राजस्व शाखा
मालपोत र सम्पत्ति कर एकै पटक लिन सकिने भनि आर्थिक ऐनमा उल्लेख गर्ने ।			
घर जग्गा बहाल कर			
संरचनाको प्रकार र स्थानको आधारमा न्युनतम बहाल मुल्य निर्धारण गर्ने ।	घरबहाल कर पुनरावलोकन गरी दायरा बृद्धि गर्ने ।	नियमित	राजस्व परामर्श समिति
घरजग्गा बहाल करको दर पुरावलोकन गरी आर्थिक ऐनमा समावेश गर्ने ।			
सम्पत्तिको अभिलेखमा बहालमा भएका घरजग्गाको लगत अद्यावधिक गरी घरजग्गा बहाल कर रकम निर्धारण तथा असुल गर्ने ।			
व्यवसाय कर			
सम्भाव्य व्यवसाय करदाता सबैको विवरण संकलन	व्यवसायको	२०८१	राजस्व शाखा

गरी नियमित अद्यावधिक गर्ने ।	कारोबारको परिमाणका आधारमा कर निर्धारण गरी कर संकलन गर्ने ।	साउन मसान्त	
अनलाइन प्रविधिबाट व्यवसाय दर्ता अभिलेख राख्ने ।		बर्षेभरी	वडा र शाखा
बार्षिक रुपमा नयाँ व्यवसाय दर्ता तथा नविकरणका लागि शिविर संचालन गर्ने ।		मंसिर मसान्त	राजस्व शाखा
स्लेट, ढुंगा, गिट्टी, बालुवा एवं माटोजन्य पदार्थको बिक्री			
बाताबरणीय प्रभाव मूल्याङ्कन गर्ने र बिक्रिदर आर्थिक ऐनमा उल्लेख गर्ने ।	छिमेकी पालिकासँग समन्वय गरी वातावरणीय प्रभाव परीक्षणका आधारमा नदी जन्य पदार्थको उत्खनन शुरू गर्ने व्यवस्था गर्ने ।	२०८१ साउन १ गते देखि	प्राविधिक र राजस्व परामर्श समिति
ठेक्का व्यवस्थापन गर्ने ।			गापा
नदीजन्य पदार्थको व्यवस्थित उत्खनन तथा बिक्रिका लागि अनुगमन समितिबाट नियमित अनुगमन गर्ने ।			राजस्व परामर्श समिति
अन्य पालिकासँग सिमाना जोडिएको क्षेत्रमा आउने समस्या समाधानका लागि अन्य निकाय प्रदेश सरकार जिल्ला समन्वय समिति सिमाना जोडिएका स्थानीय सरकार आदिसँग समन्वय गर्ने । अनुगमनलाई नियमित र प्रभावकारी बनाई बाताबरणीय प्रभाव परीक्षण प्रतिवेदनले सिफारिस गरेको परिमाण तथा प्रावधानहरुको पालना सुनिश्चित गर्ने ।			गापा र राजस्व परामर्श समिति
वन पैदावार			
सामुदायिक वन पैदावार बिक्रिबाट प्राप्त हुने रकमको १० प्रतिशत रकम गाउँपालिकामा जम्मा हुने व्यवस्था आर्थिक ऐनमा उल्लेख गर्ने ।	सामुदायिक वनको वन पैदावार बिक्रि वापत को रकम लिन शुरुवात गर्ने ।	साउन १ देखि	राजस्व परामर्श समिति र शाखा
सामुदायिक वनसँग समन्वय गरी वन पैदावार बिक्रि सम्बन्धी तथ्याङ्क संकलन र नियमित अद्यावधिक गर्ने ।			राजस्व शाखा
सामुदायिक वनको पैदावार बिक्रि वापत प्राप्त हुने रकमको १० प्रतिशत रकम सम्बन्धित शिर्षकमा दाखिला गर्ने ।			राजस्व शाखा
सेवा शुल्क			
सेवा शुल्क लिन सक्ने क्षेत्रहरु अतिथि गृह, सभाहल, औद्योगिक क्षेत्र, बसपार्क, हाटबजार तथा सार्वजनिक	सम्भावित सेवा शुल्क	साउन १ देखि	राजस्व शाखा

जग्गाको लिज कृषि उपज संकलन केन्द्र, कोल्ड स्टोर तथा अन्य पहिचान गर्ने र पहिचालन भएका आयोजना मध्ये स्वलगानीमा संचालन गर्ने आयोजनाहरूको सम्भाव्यता अध्ययन गर्ने ।	व्यवस्थापन गर्ने ।		
सार्वजनिक निजि साझेदारीमा सम्पन्न गर्न सकिने आयोजना छनौट गरी कार्यान्वयन प्रक्रिया अघि बढाउने।			योजना शाखा, राजस्व शाखा र गाउँ सभा
गाउँपालिकाले उपलब्ध गराउने सेवा शुल्कको दरमा समसामयिक परिमार्जन गर्ने ।			राजस्व परामर्श समिति
दर्ता नविकरण			
बिद्यालय स्थापना, "घ" वर्गको ठेक्का इजाजत, एफ.एम.रेडियो संचालन स्थानीयस्तरमा संचालित उद्योग व्यापारिक फर्म आदिको दर्ता तथा नविकरण कार्यविधि तर्जुमा गर्ने ।	दर्ता नविकरण तथा इजाजत कार्यविधि तयार गरी कार्यान्वयन गर्ने ।	साउन १ देखि	राजस्व परामर्श समिति र राजस्व शाखा
सिफारिस तथा प्रमाणित दस्तुर			
सिफारिस तथा अन्य सेवाको शुल्कको दर पुनरावलोकन गरी आवश्यकता अनुसार परिमार्जन गर्ने ।	सिफारिस तथा प्रमाणित दस्तुरमा समयानुकूल पुनरावलोकन गर्ने ।	साउन १ देखि	राजस्व परामर्श समिति
ख राजस्व परिचालन नीतिमा सुधार			
नीतिगत व्यवस्था			
बार्षिक रुपमा आर्थिक ऐनको पुनरावलोकन गर्ने र व्यवहारिक नदेखिएका प्रावधानहरूलाई बार्षिक रुपमा परिमार्जन गर्दै जाने ।	आर्थिक ऐन तथा कर नीतिमा बार्षिक सुधार गर्ने ।	निरन्तर	राजस्व परामर्श समिति
प्रगतिशिल करको दर मुल्य र महत्वको आधारमा करको दर निर्धारण समयानुकूल परिमार्जन गर्ने ।			
सांगठनिक स्वरूप			
राजस्व सम्बन्धी कामको चाप र आवश्यकता अनुसार वडा कार्यालय देखि राजस्व शाखामा कर्मचारीको मिलान गर्ने ।	राजस्व शाखामा कामको चाप	२०८१ साउन	कर्मचारी प्रशासन शाखा

	अनुसार जनशक्ति व्यवस्थापन गर्ने ।		
ग कर शुल्क तथा दस्तुरको दायरा र असुली प्रणालीमा सुधार			
सूचना तथा प्रचार प्रसार			
पत्रपत्रिका र एफएम रेडियोबाट कर सम्बन्धी चेतना मुलक सूचना प्रवाह गर्ने ।	करदातालाई समयमा कर	निरन्तर	राजस्व शाखा
टेन्डर विज्ञापन लगायत सूचनाहरु छापा तथा विद्युतिय लगायतका प्रभावकारी तथा सान्दर्भिक माध्यमबाट प्रसारण गर्ने ।	तिर्न उत्प्रेरित गर्ने ।	निरन्तर	लेखा र राजस्व शाखा
राजस्व असुलीमा पारदर्शिता र जवाफदेहिता			
नागरिक वडापत्र व्यवस्थापन र अद्यावधिक गर्ने ।	राजस्व	साउन १ देखि	गापा
हरेक वर्ष समयानुकूल करको दरमा अद्यावधिक गर्ने ।	दररेटमा पारदर्शिता कायम गर्ने		राजस्व परामर्श समिति र गाउँ सभा
करदाताको पहिचान तथा अभिलेख			
वर्गिकृत करदाता तथ्याङ्क संकलन	करदाताको	निरन्तर	राजस्व शाखा
कर छुट नहुने सेवाको वर्गिकरण	पहिचान गरी अभिलेखीकरण गर्ने ।		राजस्व परामर्श समिति
प्रत्येक परिवारको पालिका क्षेत्रभित्र भएका घरजग्गाको लगत संकलन			नापी
विद्युतिय प्रयोगबाट सबै प्रकारका करदाताको अभिलेख राख्ने र अद्यावधिक गर्दै जाने ।			वडा र शाखा
राजस्व असुली रणनीति			
विभिन्न संचार माध्यमबाट कर सम्बन्धी चेतनामुलक प्रचार प्रसार गर्ने ।	करदाता सम्म पुगेर कर	निरन्तर	राजस्व शाखा
कर उठाउने टोली खटाइ कर शिविर तथा व्यवसाय दर्ता नविकरण शिविर संचालन गर्ने ।	उठाउने नीति अवलम्बन गर्ने		
राजस्व चुहावट नियन्त्रण			
करदाताको अभिलेख बार्षिक रुपमा अद्यावधिक गर्ने ।	राजस्व चुहावट	निरन्तर	राजस्व शाखा
करदाता पहिचान तथा निरीक्षण गरी चुहावट भए नभएको एकीन गर्ने ।	नियन्त्रण गरी आन्तरिक		

चुहावट भएकोमा जरीमाना सहित असुल गर्ने ।	स्रोतको संरक्षण गर्ने ।		
घ अनुगमन			
अनुगमन मुल्याङ्कन			
सम्बन्धित शाखा वा समितिले वडादेखि गापा कार्यपालिकाको सबै शाखा तथा सम्पूर्ण सरोकारवाला निकायमा स्थलगत निरीक्षण गर्ने र करको महत्त्व बुझाउने सुझाव संकलन गर्ने ।	कर सम्बन्धी नीति कानून तथा संरचना को अध्ययन गरी	निरन्तर	राजस्व परामर्श समिति, कापा र शाखा
आन्तरिक लेखा परीक्षण		त्रैमासिक	आलेप शाखा
चालु आव मा भए गरेका कर असुली आन्तरिक एवं अन्तिम लेखा परीक्षणबाट आएका सुझाबहरुलाई कार्यान्वयन गर्ने ।	समयानुकूलन बनाउने।	निरन्तर	गापा


परिच्छेद-छ: आगामी तिन बर्षको आय प्रक्षेपण

६.१ राजस्व सुधार कार्ययोजनाका आधारमा राजस्व प्रक्षेपण

बिशेषतः विगत तीन बर्षको यथार्थ आय तथा गाउँपालिकाको राजस्व अधिकार र हालको आय संकलन अवस्थाको आधारमा यस परिच्छेदमा गाउँपालिकाको आगामी तीन बर्षको आय प्रक्षेपण गरिएको छ । महालेखा परीक्षकले स्वीकृत गरेको एकीकृत आर्थिक संकेत तथा वर्गीकरण र व्याख्या, २०७४ (दोस्रो परिमार्जन) को आधारमा आय प्रक्षेपण गरिएको छ । यसले गाउँपालिकाको आय बजेट तर्जुमा गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

आगामी तिन बर्षको आय प्रक्षेपण

हजारमा



६.१ गाउँपालिकाको आगामी तिन आर्थिक बर्षको राजस्व प्रक्षेपण

राजस्व सुधार कार्ययोजनाको कार्यान्वयन पश्चात् आगामी तीन वर्ष (आ.व. २०८१/०८२ देखि २०८३/०८४) को लागि आय प्रक्षेपण गरिएको छ । यो आय अनुमान राजस्व सुधार कार्ययोजनामा प्रस्ताव गरिएका क्रियाकलापहरूको आधारमा गरिएको छ । धेरैजसो शिर्षकहरूको आय प्रक्षेपण प्राप्त तथ्यांकमा आधारित छ भने भविष्यमा आयका आधारको दायरा बढ्न गई सोबाट हुने योगदानलाई समेत मध्यनजर गरिएको छ । त्यसैगरी केही शिर्षकहरूको आय प्रक्षेपण गर्दा विगतको आय संकलनको बृद्धिदरलाई आधार मानिएको छ ।

तालिका नं १२ आगामी आ.ब.का लागि राजस्व प्रक्षेपणका आधारहरू (हजारमा)

राजस्व संकेत	राजस्व शिर्षक	कुल सम्भाव्य आय रु	प्रक्षेपणको आधार	प्रक्षेपित आय
क	आन्तरिक आय तर्फ	६०,१५.८		५८,३२.११
११३१३	सम्पत्ति कर	६,६३२	कुल सम्भावनाको ९५ प्रतिशत र त्यसपछिका आ.ब. मा १० प्रतिशतले बढ्दै जाने ।	६,००.४
११३१४	भूमि कर (मालपोत)	५,६०	कुल सम्भावनाको ९५ प्रतिशत र त्यसपछिका आ.ब. मा १० प्रतिशतले बढ्दै जाने ।	५,३२
११३२१	घरबहाल कर	५५.८	कुल सम्भावनाको ९५ प्रतिशत र त्यसपछिका आ.ब. मा १० प्रतिशतले बढ्दै जाने ।	५३.०१
११३२२	बहाल बिटौरी शुल्क	१०	कुल सम्भावनाको ९५ प्रतिशत र त्यसपछिका आ.ब. मा १० प्रतिशतले बढ्दै जाने ।	९.५
११४७२	बिज्ञापन कर	२०	कुल सम्भावनाको ९५ प्रतिशत र त्यसपछिका आ.ब. मा १० प्रतिशतले बढ्दै जाने ।	१९
११६१३	व्यवसाय रजिष्ट्रेशन दस्तुर	५०	कुल सम्भावनाको ९५ प्रतिशत र त्यसपछिका आ.ब. मा १० प्रतिशतले बढ्दै जाने ।	४७.५
	व्यवसाय नबिकरण दस्तुर	५०	कुल सम्भावनाको ९५ प्रतिशत र त्यसपछिका आ.ब. मा १० प्रतिशतले बढ्दै जाने ।	४७.५
११६१४	रेडियो एफएम संचालन	००	कुल सम्भावनाको ९५ प्रतिशत र	००

	दस्तुर		त्यसपछिका आ.ब. मा १० प्रतिशतले बढ्दै जाने ।	
११६३१	कृषि तथा पशुजन्य बस्तुको व्यवसायिक कारोबारमा लाग्ने कर	१०	कुल सम्भावनाको ९५ प्रतिशत र त्यसपछिका आ.ब. मा १० प्रतिशतले बढ्दै जाने ।	९.५
११६३२	ओखेटोपहारमा लाग्ने कर	२०	कुल सम्भावनाको ९५ प्रतिशत र त्यसपछिका आ.ब. मा १० प्रतिशतले बढ्दै जाने ।	१९
११६९१	अन्य कर	२०	कुल सम्भावनाको ९५ प्रतिशत र त्यसपछिका आ.ब. मा १० प्रतिशतले बढ्दै जाने ।	१९
१४६११	व्यवसाय कर	५०	कुल सम्भावनाको ९५ प्रतिशत र त्यसपछिका आ.ब. मा १० प्रतिशतले बढ्दै जाने ।	४७.५
१४१५१	सरकारी सम्पत्तिको बहालबाट प्राप्त आय	५,०५	कुल सम्भावनाको ९५ प्रतिशत र त्यसपछिका आ.ब. मा १० प्रतिशतले बढ्दै जाने ।	४७९.७५
१४१५३	बॉडफॉड भई प्राप्त वन रोयल्टी	१५,१५,००	कुल सम्भावनाको ९५ प्रतिशत र त्यसपछिका आ.ब. मा १० प्रतिशतले बढ्दै जाने ।	१४,२५
१४२११	कृषि उत्पादनको बिक्रीबाट प्राप्त रकम	११	कुल सम्भावनाको ९५ प्रतिशत र त्यसपछिका आ.ब. मा १० प्रतिशतले बढ्दै जाने ।	१०.४५
१४२१२	सरकारी सम्पत्तिको बिक्रीबाट प्राप्त रकम	५५	कुल सम्भावनाको ९५ प्रतिशत र त्यसपछिका आ.ब. मा १० प्रतिशतले बढ्दै जाने ।	५२.२५
१४२४२	नक्शापास दस्तुर	१५	कुल सम्भावनाको ९५ प्रतिशत र त्यसपछिका आ.ब. मा १० प्रतिशतले बढ्दै जाने ।	१४.२५
१४२४३	सिफारिस दस्तुर	३,५०	कुल सम्भावनाको ९५ प्रतिशत र त्यसपछिका आ.ब. मा १० प्रतिशतले बढ्दै जाने ।	३,४७.५
१४२४४	व्यक्तिगत घटना दस्तुर	५०	कुल सम्भावनाको ९५ प्रतिशत र त्यसपछिका आ.ब. मा १०	४७.५

			प्रतिशतले बढ्दै जाने ।	
१४२४९	अन्य दस्तुर	६०	कुल सम्भावनाको ९५ प्रतिशत र त्यसपछिका आ.ब. मा १० प्रतिशतले बढ्दै जाने ।	५७
१४५२२	साना सवारी कर	०	कुल सम्भावनाको ९५ प्रतिशत र त्यसपछिका आ.ब. मा १० प्रतिशतले बढ्दै जाने ।	०
१४५२९	अन्य राजस्व (विविध आय)	१०	कुल सम्भावनाको ९५ प्रतिशत र त्यसपछिका आ.ब. मा १० प्रतिशतले बढ्दै जाने ।	९.५
१५१११	बेरुजु	२०,२०,००	कुल सम्भावनाको १०० प्रतिशत	२०,००
ख	राजस्व बाँडफाँड तर्फ			
१४४११	बाँडफाँडबाट प्राप्त हुने आय	१०,१३,८८	५ प्रतिशतले बृद्धि हुने अनुमान	१०,६४,५७.४
ग	अनुदान तर्फ			
	सघीय सरकार	९,९३,००		१०,४२,६५
१३३११	समानिकरण अनुदान	७,८८,००	५ प्रतिशतले बृद्धि हुने अनुमान	८,२७,४०
१३३१२	सशर्त अनुदान	०		०
१३३१३	बिशेष अनुदान	९५,००	५ प्रतिशतले बृद्धि हुने अनुमान	९९,७५
१३३१४	समपुरक अनुदान	१,१०,००	५ प्रतिशतले बृद्धि हुने अनुमान	१,१५,५०
१३३१५	अन्य अनुदान	०		०
१३३२२	बिशेष अनुदान पुँजिगत	०		०
	प्रदेश सरकार	६६,८७		७०,२१.३५
१३३११	समानिकरण अनुदान	६६,८७	५ प्रतिशतले बृद्धि हुने अनुमान	७०,२१.३५
१३३१२	सशर्त अनुदान चालु	०		०
१३३१२	सशर्त अनुदान पुँजिगत	०		०
१३३१३	बिशेष अनुदान	०		०
१३३१४	समपुरक अनुदान	०		०
घ	जनसहभागीता तर्फ	०		०
१४५२३	जनसहभागीता	०		०
जम्मा राजस्व तथा अनुदान		२१,३३,९०.८		२२,३५,७५.८६

६.२ गाउँपालिकाको आगामी तीन आर्थिक बर्षको राजस्व प्रक्षेपण

आय शिर्षकको सम्भाव्य आधार तथा राजस्व सुधार कार्ययोजनाको कार्यान्वयनलाई आधार मानी गाउँपालिकाको आगामी ३ वर्षको प्रक्षेपित आयको विवरण तलको तालिकामा प्रस्तुत गरिएको छ । प्रक्षेपणको लागि राजस्व संकेत वर्तमानमा सिफारिस गरिएको लेखा कोडको आधारमा गरिएको छ । माथिका अध्यायहरूमा प्रस्ताव गरिए अनुसार ऐनले दिए बमोजिम करका दायरा विस्तार गर्न सकेको खण्डमा निम्न तालिकामा दिए अनुसार गाउँपालिकाको आय बृद्धि हुने देखिन्छ ।

तालिका नं १३ चालु आबको प्रस्तावित आय र आगामी ३ बर्षको आन्तरिक आय प्रक्षेपण

रु हजारमा

राजस्व संकेत	राजस्व शिर्षक	यथार्थ (विगत तीन आ.ब.को)			औसत बृद्धिदर (प्रतिशतमा)	प्रस्तावित आय (चालुआ.ब.को)	आगामी तीन आ.ब.को आय प्रक्षेपण		
		२०७७/०७८	२०७८/०७९	२०७९/०८०		२०८०/०८१	२०८१/०८२	२०८२/०८३	२०८३/०८४
क	आन्तरिक आय तर्फ	२४,५८	२४,१८	१८,७०		३१,००	५८,३२.११	६४,१५.३२	७०,५६.८५
११३१३	सम्पत्ति कर	०	०	०	०	०	६००.४	६६०४.४	७२६४.८४
११३१४	भूमि कर (मालपोत)	७,९३	६,२८	५,४८	१०	७,००	५३२	५८५.२	६४३.७२
११३१७	बहाल कर	२५	३,१४	१६	१०	२०	०	०	०
११३२१	घरबहाल कर	०	०	०	१०	०	५३.०१	५८.३१	६४.१४
११३२२	बहाल बिटौरी शुल्क	०	०	०	१०	०	९.५	१०.४५	११.५०
११४७२	बिज्ञापन कर	०	०	०	१०	०	१९	२०.९	२२.९९
११६१३	व्यवसाय रजिष्ट्रेशन दस्तुर	०	०	०	१०	०	४७.५	५२.२५	५७.४८
	व्यवसाय नविकरण	०	०	०	१०	०	४७.५	५२.२५	५७.४८
११६१४	रेडियो एफएम संचालन दस्तुर	०	०	०	१०	०	०	०	०
११६३१	कृषि तथा पशुजन्य बस्तुको व्यवसायिक कारोबारमा लाग्ने कर	०	०	०	१०	०	९.५	१०.४५	११.५०
११६९१	अन्य कर	०	०	०	१०	१४०	१९	२०.९	२२.९९

१४१५१	सरकारी सम्पत्तिको बहालबाट प्राप्त आय	०	०	५,४५	१०	१३,००	४७९.७५	५२७.७२	५८०.५०
१४१५३	बाँडफाँड भई प्राप्त वन रोयल्टी	०	०	०	१०	०	१४,२५	१५६७.५	१७२४.२५
१४२११	कृषि उत्पादनको बिक्रीबाट प्राप्त रकम	०	०	०	१०	०	१०.४५	११.४९	१२.६४
१४२१२	सरकारी सम्पत्तिको बिक्रीबाट प्राप्त रकम	०	०	०	१०	०	५२.२५	५७.४७	६३.२२
१४२२१	न्यायिक दस्तुर	०	०	०	१०	०	०	०	०
१४२२३	शिक्षा क्षेत्रको आम्दानी	०	०	०	१०	०	०	०	०
१४२२४	परीक्षा शुल्क	२	०	३	१०	२०	०	०	०
१४२४२	नक्शापास दस्तुर	०	०	०	१०	०	१४.२५	१५.६७	१७.२४
१४२४३	सिफारिस दस्तुर	४,४९	५,०५	४,४५	१०	४,००	४७.५	५२.२५	५७.४७
१४२४४	व्यक्तिगत घटना दस्तुर	२,२५	१,५१	१,५०	१०	१,५०	४७.५	५२.२५	५७.४७
१४२४५	नाता प्रमाणित दस्तुर	०	०	०	१०	०	०	०	०
१४२४९	अन्य दस्तुर	७,२६	८,१८	०	१०	०	५७	६२.७	६८.९७
१४२५३	व्यवसाय रजिष्ट्रेशन दस्तुर	०	०	०	१०	२५०	०	०	०
१४३११	न्यायिक दण्ड, जरिवाना र जफत	०	०	०	१०	२०	०	०	०
१४३१२	प्रशासनिक दण्ड, जरिवाना र जफत	०	०	०	१०	०	०	०	०
१४५११	बिमा दावी प्राप्ति	०	०	०	१०	०	०	०	०
१४५२९	अन्य राजस्व (विविध आय)	०	०	१५	१०	०	९.५	१०.४५	११.५०
१४६११	व्यवसाय कर	२३	०	५०	१०	०	४७.५	५२.२५	५७.४७
१५१११	बेरुजु	०	०	०	०	१००	२०,००	२२००	२४२०
जम्मा आय		२४,५८	२४,१८	१८,७०		३१,००	५८,३२.११	६४,१५.३२	७०,५६.८५

यस अध्ययनका आधारमा आगामी तिन आ.ब.मा गाउँपालिकाको आय संरचना देहाय अनुसारको हुने प्रक्षेपण गरिएको छः

तालिका नं १४ आगामी तिन आबको गाउँपालिकाको आय संरचना

हजारमा

क्र. सं.	आय शिर्षक	आगामी ३ वर्षको कुल आय विवरण				
		२०८०/०८१ अनुमानित आय	२०८०/०८१ जेठ मसान्त सम्मको यथार्थ आय	२०८१/०८२	२०८२/०८३	२०८३/०८४
१	आन्तरिक आय	३१,००	११,३७	५८,३२.११	६४,१५.३२	७०,५६.८५
२	संघीय सरकार	३१,६२,६९	२१,३२,२२	२,८३,८०	२,८३,८०	२,८३,८०
	समानिकरण अनुदान	७,९८,००	५९१३९.७८	७,८८,००	७,८८,००	७,८८,००
	सशर्त अनुदान चालु	२०,२५,६९	२०,२५,६९	०	०	०
	सशर्त अनुदान पूँजिगत	१,६४,००	१,४४,००	०	०	०
	विशेष अनुदान पूँजिगत	६०,००	१९,२०	९५,००	९५,००	९५,००
	समपुरक अनुदान पूँजिगत	१,१५,००	७०,४५	१,१०,००	१,१०,००	१,१०,००
३	प्रदेश सरकार	१,११,५१	५१,३८	६६,८७	६६,८७	६६,८७
	समानिकरण अनुदान	६३,०१	४७,२५	६६,८७	६६,८७	६६,८७
	सशर्त अनुदान चालु	५,५०	४,१२	०	०	०
	सशर्त अनुदान पूँजिगत	४३,००	१४,१९	०	०	०
	विशेष अनुदान पूँजिगत	०	०	०	०	०
	समपुरक अनुदान पूँजिगत	०	०	०	०	०
४	राजस्व बाँडफाँडबाट प्राप्त आय	९,५५,४३	७,१३,१३.७५९	१०,१३,८८	१०,६४,५७	११,१७,८०
५	दायित्व	१,६३,५१	१,६३,५१	०	०	०
६	जनसहभागीता	०	०	०	०	०
	कुल आय	४३,९३,१४	३०,६०,२४	१३६४५५	१३६४५५	१३६४५५
	कुल आयमा आन्तरिक आयको हिस्सा प्रतिशत	०.७	०.३	४.२	४.७	५.१

परिच्छेद-सातः अपेक्षित नतिजा

बोगटान फुड्सिल गाउँपालिकाको राजस्व सुधार कार्ययोजना तर्जुमा गर्ने सिलसिलामा कार्यालयको अभिलेख, जनप्रतिनिधिहरु एवं कर्मचारीहरुसँगको छलफलबाट प्राप्त सुझावहरु तथा नीजिक्षेत्र लगायत अन्य स्थानीय सरोकारवालाहरुसँगको छलफल र यस गाउँपालिकाको विगतका नीति तथा कार्यक्रमका

आधारमा तयार गरिएको यस राजस्व सुधार कार्ययोजनाको प्रभावकारी कार्यान्वयनबाट अपेक्षित उपलब्धीका बारेमा यस परिच्छेदमा चर्चा गरिएको छ ।

नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०७५, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, बोगटान फुड्सिल गाउँपालिकाको आर्थिक ऐन, बार्षिक बजेट तथा कार्यक्रमको अध्ययन तथा जनप्रतिनिधि, अन्य सरोकारवाला र कर्मचारीहरूसँगको छलफलबाट प्राप्त सुझावका आधारमा तीन बर्षीय राजस्व सुधार कार्ययोजना तयार गरिएको छ । सहभागितामूलक छलफल र उपलब्ध सूचनाहरूका आधारमा तयार गरिएको यस कार्ययोजनाले पहिचान गरेका कार्यहरूहरूलाई समयमा कार्यान्वयन गर्न सकेमा राजस्व संकलनमा उल्लेख्य बृद्धि भई देहाय बमोजिमको नतिजा हासिल हुने अपेक्षा गरिएको छ ।

- स्थानीय राजस्व परामर्श समितिबाट आगामी आर्थिक बर्षहरूमा अनुमान गरिने राजस्वको अनुमान बढि यर्थाथपरक भएको हुनेछ ।
- गाउँपालिका र करदाताहरू बीचको सम्बन्ध थप सुधार भएको हुनेछ र सहकार्यमा अभिवृद्धि भएको हुनेछ ।
- गाउँपालिकाको राजस्व प्रशासनको क्षमता अभिवृद्धि र राजस्व प्रशासन करदातामैत्री भएको हुनेछ ।
- गाउँपालिकाको आन्तरिक आम्दानीका थप श्रोतहरूको पहिचान भएको हुनेछ ।
- गाउँपालिकाको आन्तरिक राजस्वको बढोत्तरी हुनेछ ।

परिच्छेद-आठ: अनुगमन तथा मूल्याङ्कन

बोगटान फुड्सिल गाउँपालिकाको राजस्व सुधार कार्ययोजनाले निर्धारण गरेको अपेक्षित उपलब्धी हासिल गर्न कार्ययोजनामा तय गरिएका कार्यनीति र कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय राजस्व परामर्श समितिलाई बढी जिम्मेवारी बनाईनेछ साथै स्थानीय राजस्व परामर्श समितिलाई सहजीकरण गर्न गाउँपालिकाको अध्यक्षको संयोजकत्वमा राजस्व सुधार कार्ययोजनाको प्रगति सम्बन्धी अनुगमन गर्न एक अनुगमन तथा मूल्याङ्कन समिति गठन गरिने छ ।

अनुगमन तथा मूल्याङ्कन समितिको संरचना देहायबमोजिम रहेको छ ।

अध्यक्ष	संयोजक
उपाध्यक्ष	उपसंयोजक
प्रमुख प्रशासकीय अधिकृत	सदस्य
आर्थिक विकास समिति संयोजक	सदस्य
प्रतिनिधी, उद्योग बाणिज्य संघ	सदस्य
प्रतिनिधि, नागरिक समाज वा टोल विकास संस्था	सदस्य
राजस्व शाखा प्रमुख	सदस्य सचिव

उद्योग बाणिज्य संघ र नागरिक समाजको तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यलाई यस समितिले निर्णय गरी सदस्यका रूपमा आमन्त्रण गर्न सक्नेछ ।

गाउँकार्यपालिकाले आवश्यकता ठानेमा अन्य विषय विज्ञ व्यक्तिहरूलाई पनि आमन्त्रित सदस्यका रूपमा समितिमा राख्न वा समितिको बैठकमा बोलाई आवश्यक सल्लाह सुझाव लिन सक्नेछ । अनुगमन तथा मूल्यांकन समितिको बैठक कम्तिमा चौमासिक रूपमा बस्नेछ तर समितिले आवश्यकता ठानेमा आवश्यकता अनुसार जतिपटक पनि बैठक बस्न सक्नेछ । अनुगमन समितिले निम्नानुसार कार्य गर्नेछ ।

- राजस्व सुधार कार्ययोजनामा समावेश भएका क्रियाकलापहरूकालागि आवश्यक पर्ने बजेटको व्यवस्थापनका लागि आवश्यक कार्य गर्ने र गाउँसभाबाट परित गराउने ।
- सबै क्रियाकलापहरूलाई अलग-अलग रूपमा बजेट विनियोजन गर्ने संभव नभएको अवस्थामा कार्ययोजना कार्यान्वयनका लागि एकमुष्ट बजेटको माग गर्ने ।
- स्वीकृत कार्ययोजनामा समावेश भएका क्रियाकलाप छुट्याई जिम्मेवार सम्बद्ध शाखाका कर्मचारीलाई जिम्मेवारी तोक्ने ।
- जिम्मेवार शाखा वा कर्मचारीले आफुसँग सम्बन्धित कार्यजिम्मेवारी पुरा गरे नगरेको अनुगमन गर्नु पर्नेछ ।
- जिम्मेवार शाखा वा पदाधिकारीहरूबाट उनीहरूको जिम्मेवारी भित्रका क्रियाकलापको प्रगति विवरण चौमासिक रूपमा प्रमुख प्रशासकिय अधिकृत मार्फत संकलन गरी समीक्षा गर्ने ।
- अनुगमन तथा मूल्यांकन समितिबाट प्राप्त सुझावहरूलाई राजस्व परामर्श समितिमा वा गाउँ कार्यपालिकाको बैठकमा पेश गरी आवश्यक कारवाही गराउने ।
- राजस्व सुधार कार्ययोजनामा भएको क्रियाकलापहरूको कार्यान्वयनको अवस्थाको समीक्षा गरी आवश्यक परेमा क्रियाकलाप संसोधन वा थप गर्ने तथा जिम्मेवारीहरूको हेरफेर गर्नको लागि राजस्व परामर्श समिति समक्ष सिफारिस गर्ने ।

अनुसूची १: सन्दर्भ सामग्रीहरू

- नेपालको संविधान
- स्थानीय सरकार सञ्चालन ऐन, २०७४
- अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४
- अन्तरसरकारी वित्तीय हस्तान्तरण आ.व. २०७७।७८ (प्रदेश तथा स्थानीय तह)
- नेपाल सरकारको वजेट वक्तव्य, २०८०।०८१
- नेपाल सरकारको आर्थिक ऐन, २०७९
- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४
- केही नेपाल ऐन संसोधन गर्ने ऐन, २०७५
- स्थानीय तहमा सेवा प्रवाह सम्बन्धी व्यवस्था, २०७४
- एकीकृत आर्थिक संकेत तथा वगीकरण र व्याख्या, २०७४ (दोस्रो परिमार्जन)

- एकीकृत सम्पत्ति कर व्यवस्थापन कार्यविधि, २०७४
- स्थानीय तहको आर्थिक ऐनको नमूना, २०७४
- प्रदेश तथा स्थानीय कर सम्बन्धी अध्ययन तथा सुझाव प्रतिवेदन, २०७५
- नेपाल सरकार (मन्त्रिपरिषद्) निर्णयबाट गठित कार्यदलले अर्थ मन्त्रालय समक्ष पेश गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रगति प्रतिवेदनहरू
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गाउँपालिका तथा नगरपालिकाको राजस्व सुधार कार्ययोजना सम्बन्धी दिग्दर्शन, २०७६
- स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) को प्रतिवेदन आ.ब.२०७९/२०८०
- बोगटान फुड्सिल गाउँपालिकाको आर्थिक ऐन २०७९
- बोगटान फुड्सिल गाउँपालिकाको नीति तथा कार्यक्रम २०७९
 - बोगटान फुड्सिल गाउँपालिकाको आब २०७९/०८० को बार्षिक सामाजिक परीक्षण प्रतिवेदन

अनुसूची २:

तथ्याङ्क संकलनका लागि प्रयोग गरिएको फारम तथा सूची
बोगटान फुड्सिल गाउँपालिका डोटी
राजस्व सुधार कार्ययोजना तर्जुमा

क) तथ्यांक संकलन सूची

- १ पालिकाको संक्षिप्त परिचय तथा हालको अवस्था
 - संक्षिप्त परिचय:
 - नामाकरण
 - घरधुरी तथा जनसंख्या
 - क्षेत्रफल तथा वडा विभाजन
 - प्रशिद्ध स्थलहरू
 - मुख्य पूर्वाधारको अवस्था:
 - सडक, बाटो, पुल
 - विजुली
 - खानेपानी तथा सिंचाई
 - सार्वजनिक भवन तथा पूर्वाधारहरू
 - फोहरमैला व्यवस्थापन (परिमाण र व्यवस्थापनको अवस्था)

आर्थिक अवस्था:

- उद्योग, व्यवसाय तथा कलकारखाना
- मुख्य व्यापारिक केन्द्रहरू
- प्राकृतिक तथा पर्यटकीय सम्पदा

पालिकाको संगठन तथा राजस्व प्रशासन:

- हालको संगठन संरचना
- कर्मचारीहरूको विवरण

क्र.सं.	पद	स्वीकृत दरबन्दी	पदपूर्ती	
			स्थायी	करार

भौतिक सुविधाहरू:

- कार्यालय भवनहरू
- सवारी साधनहरू
- फर्निचर कम्प्युटर प्रिन्टर
- यस सम्बन्धी बिबरण फाराम दफा २ र ३ मा पनि उल्लेख गर्नुहुनेछ ।

राजस्व शाखा तथा राजस्व प्रशासन:

- राजस्व शाखामा कार्यरत कर्मचारीहरूको विवरण

क्र.सं.	नाम	पद	समिति जिम्मेवारी

- कार्यकक्ष तथा कार्य स्थलको पर्याप्तता
- फर्निचर कम्प्युटर प्रिन्टर तथा अन्य भौतिक सुविधाहरू
- राजस्व सम्बन्धी डाटा वेस राजस्व प्रशासनमा सफ्टवेयर र त्यसको प्रयोग
- कम्प्युटर विलिङ्ग प्रणालीको प्रयोग

राजस्व परामर्श समिति:

क्र.सं.	नाम	पद	समिति जिम्मेवारी
१			
२			
३			
४			
५			
६			
७			

पालिकाको आय (आन्तरिक तथा बाह्य) सम्बन्धी विवरण:

- विगत चार आर्थिक वर्षहरू २०७६/०७७, २०७७/०७८, २०७८/०७९ र २०७८/०७९ को आय यथार्थको विवरण
- चालु आर्थिक वर्षका लागि नगर सभाले पारित गरेको आर्थिक ऐन कर दस्तुरका दरहरू

३ अन्य दस्तावेज तथा सूचनाहरू:

- राजस्वसँग सम्बन्धित अन्य नीति तथा कार्यक्रम
- राजस्व ठेक्का सम्बन्धी विवरण
- गाउँपालिकाको वस्तिस्थितको विवरण
- राजस्व परिचालनकालागि भएका प्रभावकारी प्रयास

ख तथ्याङ्क संकलन फाराम:

१ पालिकाको आयका स्रोतहरू तथा हालको अवस्था:

क्र.सं.	आयका प्रकार	सम्भावनाको विवरण भएको/ नभएको	दर निर्धारण भएको/नभएको	संकलन भएको/ नभएको
---------	-------------	---------------------------------	---------------------------	----------------------

क	कर तर्फ			
	भूमि कर (मालपोत)			
	सम्पत्ति कर			
	सवारी कर (अटोरिक्सा)			
	घर बहाल कर			
	ओखोटोपहारमा लाग्ने कर			
	कृषि तथा पशुजन्य बस्तुको व्यवसायिक कारोबारमा लाग्ने कर			
	व्यवसाय कर			
	जडीबुटी, कवाडी र जीवजन्तु कर			
	बिज्ञापन कर			
ख	गैर कर तथा अन्य राजस्व			
	स्लेट, ढुङ्गा, गिट्टी, बालुवा एवं माटो जन्य बस्तुको बिक्री			
	काठ, दाउरा, जराजुरी, दहत्तर बहत्तर बिक्री			
	सामुदायिक वन पैदावर बिक्री			
	नक्शापास दस्तुर			
	व्यक्तिगत घटना दर्ता शुल्क			
	बहाल विटोरी शुल्क			
	पार्किङ्ग शुल्क			
	फोहरमैला व्यवस्थापन शुल्क			
	स्थानीय खानेपानी महशुल			
	स्थानीय लघुजल विद्युत महशुल			
	मनोरन्जन तथा साहसी खेलकुल सम्बन्धी सेवा तथा व्यवसायमा सेवा			

	शुल्क			
	निर्माण, संचालन र व्यवस्थापन गरेका स्थानीय पूर्वाधार तथा सेवामा सेवा शुल्क			
	मूल्यांकन सेवा शुल्क			
	दर्ता, अनुमति तथा नविकरण दस्तुर			
	ढुङ्गा, गिट्टी, बालुवा, माटो, स्लेटजस्ता बस्तुको सर्भेक्षण उत्खनन तथा उपयोग शुल्क			
	वडामार्फत गरिने सिफारिस तथा प्रमाणित दस्तुर			
	दण्ड जरिमाना			

पालिकाको स्वामित्व तथा भोगचलनमा रहेको जग्गा:

क्र.सं.	जग्गा रहेको स्थान	किस्ता नं	क्षेत्रफल	हालको उपयोग	भाडा वा बहाल रकम (यदी भएमा)
क	स्वामित्वमा रहेको जग्गा				
ख	भोगचलनमा रहेको जग्गा				

पालिकाको स्वामित्वमा रहेको भवन तथा औजारहरू:

विवरण	स्थान	संख्या	हालको उपभोग	भाडा वा बहाल रकम (यदी भएमा)
भवन				
सवारी साधन				
मेशीनरी औजार				
अन्य				

करमा आधारित सूचनाहरू

क सम्पत्ति कर सम्बन्धी विवरण:

पालिकामा दर्ता भएका जम्मा कर दाता संख्या

आब २०७९/०८० मा कर तिर्ने करदाताको संख्या

संकलित रकम

ख भवन सम्बन्धी विवरण

क्र.सं.	घरको वर्गिकरण	अनुमानित संख्या	बहालमा भएको संख्या	औसत बहाल दर
१	व्यापारिक प्रयोजनका लागि निर्मित भवन घरहरु नोट व्यापारिक कम्पलेक्स पार्टी प्यालेस अस्पताल कोल्ड स्टोर निजी बिद्यालय तथा क्याम्पस आदि ।			
२	औद्योगिक प्रयोजनका भवन घरहरु			
३	आवाशिय भवन घरहरु			
४	कच्ची घरहरु कच्ची जोडाई तथा छाना			
५	अर्ध कच्ची घरहरु माटोको जोडाई र कंक्रीट वा स्टिलको छाना भएको			
६	पिलर सिस्टम नभएको पक्कि घर (Without RCC frame Structure)			
७	पिलर सिस्टम नभएको पक्कि घर (With RCC frame Structure)			
	जम्मा			

ग मालपोत भूमिकर सम्बन्धी विवरण

पालिकामा दर्ता भएका जम्मा करदाता संख्या

आब २०७९/०८० मा कर तिर्ने करदाताको संख्या

संकलित रकम.....

जग्गा सम्बन्धी विवरण:

क्र.सं.	जग्गाको किसिम	अनुमानित क्षेत्रफल	औसत मूल्याँकन दरमा मालपोत कार्यालयको आधारमा	कैफियत
१	शहरी क्षेत्र			

२	आवाशीय क्षेत्र			
३	कृषि क्षेत्र			
४	वन तथा अन्य क्षेत्र			
	जम्मा			

घ सवारी साधन सम्बन्धी विवरण:

पालिकामा दर्ता भएका जम्मा करदाता संख्या

आब २०७९/०८० मा कर तिर्ने करदाताको संख्या

संकलित रकम.....

क्र.सं.	सवारी साधन	अनुमानित संख्या	कैफियत
१	अटो रिक्सा, ई रिक्सा		
२	ठेलागाडा, टाँगा, रिक्सा		
	जम्मा		

ङ व्यापार व्यवसाय सम्बन्धी विवरण:

पालिकामा दर्ता भएका जम्मा करदाता संख्या

आब २०७९/०८० मा कर तिर्ने करदाताको संख्या

संकलित रकम

क्र.सं.	व्यापार व्यवसायको विवरण	संख्या			कैफियत
		साना लगानी	मझौला लगानी	ठूला लगानी	
१	उद्योग				
२	वित्तीय संस्था बैंक (विकास बैंक सहकारी विमा आदि।)				
३	व्यापारिक भवन मल निजि अस्पताल कलेज विद्यालय				
४	डिलर तथा थोक बिक्रेता				
५	अन्य व्यवसायहरु				
	जम्मा				

च प्राकृतिक स्रोतजन्य वस्तु बिक्रि:

क्र.सं.	उत्पादन उत्खनन स्थल	बस्तुहरु कुल उत्खनन योग्य परिमाण	बिक्रि मुल्य	सम्भाव्य निकाशी परिमाण
१	ढुङ्गा			

२	गिट्टी			
३	स्लेट			
४	बालुवा			
५	दत्तरबहतर			
६	अन्य			
जम्मा				

छ जडिबुटी, कवाडी र जीवजन्तु व्यवसायिक उपयोग:

क्र.सं.	सम्पतिहरु	इकाई	परिमाण	दर
१	जडिबुटी जन्य बस्तुहरु			
२	कवाडी जन्य बस्तुहरु			
३	जिव जन्तुको हाड, शिंग, खुर, प्वाँख			

ज बहाल विटौरी:

क्र.सं.	सम्पतिहरु	इकाई	परिमाण	दर
१	भवन			
२	मेसिनहरु			
३	सार्वजनिक सम्पति			

झ पालिकाले निर्माण, संचालन तथा व्यवस्थापन गरेका सेवा शुल्कको सम्भावना:

क्र.सं.	सेवाहरु	उपलब्ध गराईएको स्थान वा क्षेत्र	इकाई र परिमाण	सेवा शुल्कको सम्भावना के छ ? (छ र छैन)	हालको अवस्था (आय)
१	फोहर मैला व्यवस्थापन				
२	स्थानीय खानेपानी				
३	बिजुली				
४	धारा				
५	अतिथि गृह				
६	धर्मशाला				
७	पुस्तकालय				
८	सभागृह				
९	ढल निकास				
१०	सडक बत्ति				
११	सार्वजनिक शौचालय				

१२	पार्क				
१३	पौडी पोखरी				
१४	व्यायमशाला				
१५	पर्यटकीय स्थल				
१६	हाट बजार				
१७	पशुवधशाला				
१८	शवदाह गृह				
१९	बसपार्क				
२०	अन्य पार्किङ्ग क्षेत्र				
२१	सिफारिस तथा प्रमाणित				
२२	दर्ता, अनुमति. नविकरण दस्तुर				
२३	मूल्यांकन सेवा शुल्क				
२४	नक्शापास				
२५	अन्य				

अनुसूची ३: राजस्व सुधार कार्ययोजना सम्बन्धी अभिमुखीकरण कार्यक्रमको उपस्थिति र फोटो



पालिका तहको अभिमुखीकरण कार्यक्रमका सहभागीहरु



वडास्तरीय सूचना संकलन गोष्ठी
वडा नं ४ सातफरी, बोगटान फुडसिल गाउँपालिका डोटी



वडा नं १, सिमचौर बोगटान फुडसिल गाउँपालिका डोटी



वडा नं ७ खत्याडी बोगटान फुडसिल गाउँपालिका डोटी



वडा नं ३ कानाचौर, बोगटान फुडसिल गाउँपालिका डोटी



वडा नं २ केदारअखडा, बोगटान फुडसिल गाउँपालिका डोटी

अनुसूची ३: राजस्व सुधार कार्ययोजना सम्बन्धी अभिमुखीकरण कार्यक्रमको उपस्थिति र फोटो



वडा नं ५ धिर्कामण्डौ, बोगटान फुडसिल गाउँपालिका डोटी



वडास्तरीय सूचना संकलन गोष्ठीका सहभागीहरु सिमचौर
१ बोगटान फुडसिल गाउँपालिका, डोटी



मस्यौदा सम्बन्धी कार्याशाला गोष्ठीका सहभागीहरुलाई स्वागत
गर्दै उपाध्यक्ष श्री बिष्णु देवि बमज्यू



मस्यौदा सम्बन्धी कार्याशाला गोष्ठीका सहभागीहरु



राजस्व सुधार कार्ययोजना सम्बन्धी कार्याशालाको औचित्यको बारेमा मन्तव्य राख्दै गापा अध्यक्ष श्री कमलबहादुर
गडसिलाज्यू

अनुसूची ४: अनुशिक्षण प्रस्तुतिको सामग्रीहरू

स्थानीय तहको एकल राजस्व अधिकार

सम्पत्ति कर (स्थानीय सरकार संचालन ऐन, २०७२ को दफा १५।)

- गाउँपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्रभित्रको घर र घरजग्गामा सम्पत्ति कर,
- सम्पत्ति कर लगाउँदा घर र सो घरले चर्चेको जग्गामा सम्पत्ति कर र बाँकी जग्गा र घर नभएको अन्य जग्गामा भूमि कर । मानचोत।

"घरले चर्चेको जग्गा" भन्नाले घरले ओगटेको जग्गाको क्षेत्रफल र अधिकतम ग्राँ क्षेत्रफल बाग्यारको थप जग्गासम्म पर्ने ।

क्रमशः घर जग्गाको मूल्यांकनका आधार

घर र घर जग्गाको आधार पृष्ठको बल्लो र उपयोगको अवस्था	घर र घर जग्गाको घनत्व घनत्वको मूल्य र घरको आयमूल्य	घर र घर जग्गाको व्यापारिक वा आवासीय उपयोगको प्रवृत्ति
---	--	---

सम्पत्ति करको दर निर्धारण गर्दा माथिको जीवनस्तर, आयकक्षमता र कर तिन मध्ये क्षमताका आधारमा गनुपर्ने ।

क्रमशः सम्पत्ति कर नलाग्ने

- सरकारी स्वामित्वमा रहेका घर र जग्गा
- गुठीको स्वामित्वमा भएको घर र घरजग्गा
- मुनाफाको उद्देश्य नगरी संचालन गरिएको सरकारी मिश्रण मच्चा, कम्पनी, सीमित, प्राधिकरण, बोर्ड र सरकारी सम्बन्धको घर र घरजग्गा
- मुनाफाको उद्देश्य नगरी संचालन भएका मध्य मच्चाको घर र घरजग्गा
- प्राथमिक मच्चा : मन्दिर, गुम्बा, चर्च, मस्जिद आदि; को घर र घरजग्गा
- खानेपानी सञ्चालन पोखरी, विद्युतगृह, म्यानपाट, पशुपशु, कर्मना, बजार विमानस्थल, बसपार्क, रंगशाला, उद्यान, पार्क जस्ता सार्वजनिक उपयोगका स्थलहरू
- राजदुतावास, आन्तरिक विद्यो, कूटनैतिक विद्योका घर र घरजग्गा ।

क्रमशःएकल राजस्व अधिकार

भूमि कर (मानचोत) : स्थानीय सरकार संचालन ऐन, २०७२ को दफा १६।

- गाउँपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्रभित्रको जग्गामा त्यस्तो जग्गाको उपयोगका आधारमा भूमि कर (मानचोत) लगाउने । तर, सम्पत्ति कर लगाएको अवस्थामा भूमि कर (मानचोत) नलगाउने ।

घरजग्गा बजाम कर (स्थानीय सरकार संचालन ऐन, २०७२ को दफा १७)

- गाउँपालिका तथा नगरपालिकाले क्षेत्रभित्र कुनै व्यक्ति वा स्थानले भवन, घर, पसल, प्यारेड, गीजम, टहरा, छप्पर, कारखाना, जग्गा वा पोखरी पुरै वा आंशिक तहसले बजाममा लिएकोमा गाउँपालिका तथा नगरपालिकाले त्यस्तो बजाम रकममा कर लगाउने ।

क्रमशःएकल राजस्व अधिकार

व्यवसाय कर (स्थानीय सरकार संचालन ऐन, २०७२ को दफा १८।)

- गाउँपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्रभित्र व्यापार, व्यवसाय वा सेवाको दृष्टिगत मगानी र आर्थिक कारोबारको आधारमा व्यवसाय कर लगाउने ।

बजाम बिट्टी कर (स्थानीय सरकार संचालन ऐन, २०७२ को दफा १९।)

- गाउँपालिका तथा नगरपालिकाले क्षेत्रभित्र आफ्नो निम्न, ठेगाने वा संचालन गरेको हाट, बजार, पसल वा सरकारी जग्गामा बनेका बनेका बनेका उपयोग बापत बजाम बिट्टी शुल्क लगाउने ।

क्रमशःएकल राजस्व अधिकार

पाकिड शुल्क (स्थानीय सरकार संचालन ऐन, २०७२ को दफा २०।)

- गाउँपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्रभित्र कुनै बस्तीमा पाकिड सेवा उपपन्थ गराए बापत पाकिड शुल्क लगाउने गर्ने ।

जडीबुटी, कवाडी जीवजन्तु कर (स्थानीय सरकार संचालन ऐन, २०७२ को दफा २१।)

- गाउँपालिका तथा नगरपालिकाले क्षेत्रभित्र कुनै व्यक्ति वा स्थानले कुन थोटी जडीबुटी, वनजम् (घर), कवाडी मान्य, पशुपशु, कानून बर्षीजम् निषेधित बनेका अन्य मूल वा मासिकको जीवजन्तुको हाड, मिट्ट, प्याख छप्पा वा त्यस्तै पशुको बन्तुको व्यावसायिक उपयोग गरे बापत गाउँपालिका तथा नगरपालिकाले जडीबुटी, कवाडी जीवजन्तु कर लगाउने ।

